



रोहिणी गाउँपालिका
रोहिणी गाउँ कार्यपालिकाको कार्यालय

धकधई, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल

पत्र संख्या ०८२/८३

चलानी नं ११६३



फोन: ०७१४११०४७

मिति: २०८३/०१/११

विषय: सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरण पठाईएको सम्बन्धमा।

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,
सिंहदरवार, काठमाडौं।

प्रस्तुत विषयमा यस रोहिणी गाउँपालिका गाउँकार्यपालिका कार्यालय धकधई, रुपन्देहीको आ.व. २०८२/०८३ को तेस्रो त्रैमासिक (माघ देखि चैत्र) अवधिको सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र सूचनाको हक सम्बन्धी नियमावली २०६५को नियम ३ बमोजिम सार्वजनिक गरिएको स्वतः प्रकाशन पठाईएको बेहोरा जानकारीको लागि अनुरोध छ।


बोधार्थ

श्री राष्ट्रिय सूचना आयोग त्रिपुरेश्वर काठमाडौं।

श्री जिल्ला प्रशासन कार्यालय, रुपन्देही।


(दीपा सुवेदी)
सूचना अधिकारी
राज्या अधिकारी

(सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण)



तेस्रो त्रैमासिक
(स्वतः प्रकाशन)

Contents

| | |
|---|----|
| सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरणहरू..... | 4 |
| निकायको स्वरूप र प्रकृति..... | 4 |
| पालिकाको नक्सा..... | 4 |
| निकायको काम, कर्तव्य र अधिकार..... | 5 |
| १. स्वास्थ्य..... | 16 |
| २. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू..... | 17 |
| ३. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क..... | 17 |
| ४. वन, जंगल, वन्यजन्तु, चराचुरुर्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता..... | 18 |
| ५. सामाजिक सुरक्षा र गरिबी निवारण..... | 19 |
| ६. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक..... | 19 |
| ७. सुकुम्बासी व्यवस्थापन..... | 19 |
| ८. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी..... | 19 |
| ९. सवारी साधन अनुमति..... | 20 |
| १०. संघ, संस्था दर्ता तथा नवीकरण..... | 21 |
| ११. वडा समितिको काम, कर्तव्य र अधिकार:..... | 21 |
| १२. न्यूनतम दररेट निर्धारण गर्ने:..... | 25 |
| १३. समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने:..... | 26 |
| १४. परिचालन र समन्वय गर्ने:..... | 26 |
| १५. कार्यविभाजन र कार्यसम्पादन:..... | 26 |
| १६. बैठक र निर्णय:..... | 28 |
| १७. अधिकार प्रत्यायोजन:..... | 29 |
| निकायमा रहेको कर्मचारी संख्या..... | 29 |
| स्थायी कर्मचारी..... | 29 |
| करार तथा दैनिक ज्यालादारी..... | 30 |
| सूचना अधिकारी र प्रमुखको नाम र पद..... | 32 |
| ऐन, नियम, विनियम वा निर्देशिकाको सूचि..... | 32 |
| कार्य विवरण..... | 38 |
| आ.व. २०८२।०८३ मा यस गाँउपालिकाको पहिलो त्रैमासिक विवरण अन्तर्गत सम्पादन गरेका कार्यहरूको विवरण..... | 50 |

| | |
|---|------------------------------|
| आर्थिक प्रशासन शाखा..... | 50 |
| शिक्षा शाखा..... | 51 |
| न्यायिक शाखा..... | 52 |
| महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा..... | 52 |
| पशु शाखा..... | 53 |
| सहकारी, उद्योग तथा रोजगारी प्रवर्द्धन शाखा..... | 53 |
| सामाजिक सुरक्षा तथा पंजीकरण शाखा..... | 53 |
| कृषि शाखा..... | 54 |
| स्वास्थ्य शाखा..... | 54 |
| भौतिक पूर्वाधार शाखा..... | 55 |
| वडा कार्यालय तर्फको प्रगति विवरण..... | 56 |
| वडा नं. १..... | Error! Bookmark not defined. |
| वडा नं. २..... | 58 |
| वडा नं. ३..... | Error! Bookmark not defined. |
| वडा नं. ४..... | Error! Bookmark not defined. |
| वडा नं. ५..... | Error! Bookmark not defined. |
| वडा नं. ६..... | Error! Bookmark not defined. |
| वडा नं. ७..... | Error! Bookmark not defined. |
| गाउँपालिकाको सम्पर्क विवरण..... | 69 |

रोहिणी गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय


धकधई, रुपन्देही

सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रगति विवरणहरु

निकायको स्वरूप र प्रकृति

रोहिणी गाउँपालिका रुपन्देही जिल्लाको पूर्वी दक्षिण भागमा अवस्थित छ । साबिकका ६ गाउँ विकास समितिहरु (धकधई, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढ र बोदबार) लाई मिलाएर बनाईएको यस गाउँपालिका पूर्वीपश्चिम हुलाकि सडक अन्तर्गत भैरहवा धकधई खण्डको उत्तरदक्षिण, ८३.५४९७४२ पूर्वी देशान्तर र २७.५९२९३० उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.९ मिटरको उचाइमा छ । कुल क्षेत्रफल ६४.६२ बर्ग किलोमिटर रहेको यस गाउँपालिको पूर्वमा नवलपरासी जिल्लाको सिमाना पश्चिममा सिद्धार्थनगर नगरपालिका उत्तरमा ओमसतिया गाउँपालिका र दक्षिणमा छिमेकि राष्ट्र भारत अवस्थित छन् । उत्तरबाट बग्ने रोहिणी नदीसंग प्राकृतिक, भौगोलिक, सांस्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । ७५२६ घरपरिवार बसोबास गर्ने यस गाउँपालिको कुल जनसंख्या ४३,३२७ रहेको छ । यस गाउँपालिका अधिकांश मानिस पशु पालन र कृषि पेशामा संलग्न रहेको छन् ।

पालिकाको नक्सा



निकायको काम, कर्तव्य र अधिकार

नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने:—
 - (क) गाउँपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (ख) गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
 - (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
 - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्थापना,
 - (झ) अनधिकृत विज्ञापन तथा होडिड बोर्ड नियन्त्रण,
 - (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
 - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।

ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,

(२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्प, जिपफ्लायर, न्यापिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- (६) ढुगां, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
- (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
- (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- (९) राजस्व सूचना तथा तथ्यांकको आदान प्रदान,
- (१०) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- (१२) मालपोत संकलन,
- (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ङ. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) सगंठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,

- (४) स्थानीय कानून बमोजिम सगंठन तथा व्यवस्थापन सर्वेक्षण गरी सगंठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

च. स्थानीय तथ्याकं र अभिलेख संकलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको संकलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख संकलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,

- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्सांकन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,

- (१७) ट्यूसन, कोचिड जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाइ, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

झ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
- (१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाकन,
- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुगें पूल, पुलेसा, सिंचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,

- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,

- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्थी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनक्ष सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,

(१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

(१) सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,

(२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,

(३) जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,

(४) सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपागता पुनस्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,

(५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,

(६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

थ. बेरोजगारको तथ्याकं संकलन

(१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,

(२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,

(३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं संकलन तथा व्यवस्थापन,

(४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको संकलन तथा व्यवस्थापन,

(५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,

(६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,

(७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,

(८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,

(९) बेरोजगारको तथ्याकं संकलन सम्बन्धी अन्य कार्य।

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्रागांरिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

घ. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक ऊर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,

- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनस्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याकं व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बद्धनमा सहयोग,
- (७) ढुगां, गिट्टी, बालुवा, नुन, माटो, खरीढुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

- (२) पुरातद्भव, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून बिरुद्धका कुरीति तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (३) गाउँपालिका तथा नगरपालिकाले सङ्घ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची—९ मा उल्लेख भए बमोजिम हुनेछ ।
- (४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

१. स्वास्थ्य

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,

- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

२. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन ।

३. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी संकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,

(५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी संकलन ।

४. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, प्रवर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगींको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगींको अभिलेखाकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,

- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

५ . सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याकं र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

६. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याकं

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

७. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

द. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संकलन तथा बाँडफाँट ।

९. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागंता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।
- (५) उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

क. भूमि व्यवस्थापन

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभिन्न इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।
- (६) सङ्घ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

१०. संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण ।

११. वडा समितिको काम, कर्तव्य र अधिकार:

- (१) वडा समितिको काम, कर्तव्य र अधिकार कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
- (२) उपदफा (१) बमोजिम कार्यपालिकाले वडा समितिको काम, कर्तव्य र अधिकार तोक्दा कम्तीमा देहाय बमोजिम हुने गरी तोक्नु पर्नेछः—

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभगितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,

- (२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- (३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सकंलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्र्वचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्चालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिकालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको सकंलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सकंलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण सकंलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,

- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभिन्न खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभिन्नको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभिन्नका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने,
- (२४) घरेलु उद्योगको लगत सकंलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभिन्न घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकंलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभिन्न आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकंलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनस्थापनाको लागि लगत सकंलन गर्ने,
- (३७) वडाभिन्नको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,

- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,
- (३९) वडालाई वातावरणमैत्री बनाउने,
- (४०) प्रागांरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने, गराउने,
- (४१) वडाभिन्न घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवद्र्धन गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभिन्न सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
- (२) सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- (३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- (४) वडाभिन्नका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने,
- (५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- (६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ङ. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
- (२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- (३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- (४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
- (५) मोही लगत कट्टाको सिफारिस गर्ने,
- (६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- (७) जन्म मिति प्रमाणित गर्ने,
- (८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- (९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- (१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- (११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
- (१२) घर पाताल प्रमाणित गर्ने,

- (१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- (१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
- (१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक—फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
- (१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- (१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
- (१८) कित्ताकाट गर्न सिफारिस गर्ने,
- (१९) संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- (२०) जीवितसँगको नाता प्रमाणित गर्ने,
- (२१) मृतकसँगको नाता प्रमाणित तथा सर्जिमिन सिफारिस गर्ने,
- (२२) जीवित रहेको सिफारिस गर्ने,
- (२३) हकवाला वा हकदार प्रमाणित गर्ने,
- (२४) नामसारी गर्न सिफारिस गर्ने,
- (२५) जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- (२६) उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- (२७) आधारभूत विद्यालय खोल्न सिफारिस गर्ने,
- (२८) जग्गा मूल्यांकन सिफारिस गर्ने,
- (२९) विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- (३०) अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस गर्ने,
- (३१) वैवाहिक अंगीकृत नागरिकता सिफारिस गर्ने,
- (३२) आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस गर्ने,
- (३३) विद्यालय ठाउँसारी गर्न सिफारिस गर्ने,
- (३४) धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- (३५) प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

- (३) उपदफा (१) बमोजिम कार्यपालिकाबाट वडा समितिको काम, कर्तव्य र अधिकार नतोकिएसम्म वडा समितिले उपदफा (२) बमोजिमको काम, कर्तव्य र अधिकार प्रयोग गर्नेछ ।
- (४) वडाबाट गरिने कार्य वडा कार्यालयको नाममा हुनेछ ।

१२. न्यूनतम दररेट निर्धारण गर्ने:

(१) गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम श्रमिकको ज्यालादर निर्धारण गर्दा नेपाल सरकारले निर्धारण गरेको राष्ट्रिय न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तोक्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको दररेट प्रत्येक आर्थिक वर्ष शुरु हुनुभन्दा पन्ध्र दिन अगावै तोकी सक्नु पर्नेछ ।

१३. समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने: (१) कार्यपालिकाले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति गठन गर्न सक्नेछ ।

(२) गाउँपालिका तथा नगरपालिकाले विषय विज्ञता आवश्यक पर्ने क्षेत्रमा कुनै सदस्य वा विषय विज्ञको संयोजकत्वमा कार्यदल गठन गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम गठन हुने समिति, उपसमिति वा कार्यदलको कार्यक्षेत्र, कार्यावधि र अन्य विषय त्यस्तो समिति, उपसमिति वा कार्यदल गठन गर्दाको बखत तोके बमोजिम हुनेछ ।

१४. परिचालन र समन्वय गर्ने:

गाउँपालिका तथा नगरपालिकाले स्थानीयस्तरमा विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्य गर्दा आफ्नो क्षेत्रभित्रका उपभोक्ता, निजी क्षेत्र, सामुदायिक सङ्घ संस्था, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रको परिचालन र समन्वय प्रवर्द्धनलाई प्रोत्साहन गर्न सक्नेछ ।

१५. कार्यविभाजन र कार्यसम्पादन:

(१) कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुनेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यविभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार समेत उल्लेख भएको हुनु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले पन्ध्र दिनभित्र प्रदेश र नेपाल सरकारमा पठाउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन वा काम, कर्तव्य र अधिकार नतोकिएसम्मको लागि निजको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछः—

क. अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार: अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- (१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- (२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,
- (३) वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
- (४) सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने,
- (५) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
- (६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
- (७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
- (८) दफा १२ को खण्ड ड. बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नु पर्ने प्रमाणित वा सिफारिस गर्ने,
- (९) गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,
- (१०) गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- (११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- (१२) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- (१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

ख. उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार: उपाध्यक्ष वा उपप्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- (१) न्यायिक समितिको संयोजक भई कार्य गर्ने,
- (२) अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,
- (३) गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने,
- (४) उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,
- (५) योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,
- (६) सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने,
- (७) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,

(द) सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

ग. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:

वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- (१) वडा समितिको अध्यक्ष भई कार्य गर्ने,
- (२) वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
- (३) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेश गर्ने,
- (४) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने,
- (५) दफा १२ को खण्ड ड मा उल्लिखित विषयमा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
- (६) सात दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक प्रशासनिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने,
- (७) कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।

घ. कार्यपालिकाका सदस्यको काम, कर्तव्य र अधिकार: कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः—

- (१) कार्यपालिकाको बैठकमा भाग लिने,
- (२) अध्यक्ष वा प्रमुखले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- (३) सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष वा प्रमुखलाई जानकारी गराउने,
- (४) कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।

१६. बैठक र निर्णय: (१) कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

(२) कार्यपालिकाको बैठकमा कार्यपालिकामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(३) कार्यपालिकाको बैठकको निर्णय सर्वसम्मतिबाट हुनेछ ।

(४) उपदफा (३) बमोजिम सर्वसम्मतिबाट निर्णय हुन नसकेमा कार्यपालिकामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत सदस्यबाट गरेको निर्णय कार्यपालिकाको निर्णय हुनेछ ।

(५) कार्यपालिकाको बैठक तथा निर्णय सम्बन्धी अन्य व्यवस्था संविधानको धारा २१८ बमोजिमको नियमावली अनुसार हुनेछ ।

१७. अधिकार प्रत्यायोजन: (१) कार्यपालिकाले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा समितिका सदस्य, आफू अन्तर्गतका समिति, उपसमिति वा प्रमुख प्रशासकीय अधिकृत वा अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- (२) अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
- (३) वडा समिति वा वडा अध्यक्षले आफूलाई प्राप्त अधिकारमध्ये केही अधिकार वडा समितिका कुनै सदस्य वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

निकायमा रहेको कर्मचारी संख्या

रोहिणी गा.पा.मा कार्यरत

स्थायी कर्मचारी

| क्र.स. | नाम थर | पद | सम्पर्क न. |
|--------|--------------------------|--------------------------------------|------------|
| १ | श्री जगत बहादुर बस्नेत | प्रमुख प्रशासकीय अधिकृत | ९८५७०१७०९७ |
| ३ | श्री मनिषा पाण्डे | लेखा अधिकृत (लेखा शाखा) | ९८५७०१७९७६ |
| ४ | श्री कर्ण कुमार क्षेत्री | शाखा अधिकृत छैठौं (प्रशासनःस्टोर) | ९८४७१५७८४० |
| ५ | श्री रामनेवास प्र.चौधरी | स्वास्थ्य अधिकृत सातौं | ९८४७०२३०५४ |
| ७ | श्री बृहस्पती भट्टराई | अधिकृत छैठौं (पशु सेवा शाखा) | ९८४७०२११९४ |
| ९ | श्री दीपा सुवेदी | प्रशासकीय अधिकृत सातौं (योजना शाखा) | ९८६७०२४३६७ |
| १० | श्री शशी कुमार चौधरी | ईन्जिनियर सातौं (प्राविधिक) | ९८६७४०००५२ |
| ११ | श्री लीला कुमारी गुरुङ्ग | सहायक पाँचौं (सहकारी शाखा) | ९८४७०५५३६१ |
| १२ | श्री जितेन्द्र यादव | सहायक कृषि प्रसार अधिकृत (कृषि शाखा) | ९८०६९६८१७८ |
| १३ | श्री प्रकाश पछाई | बरिष्ठ लेखा सहायक (लेखा शाखा) | ९८६७७१२०७८ |
| १४ | श्री विमला आचार्य | सहायक प्रशासकीय अधिकृत (आ.ले.प.शाखा) | ९८४००४२३३८ |
| १५ | श्री विमला पौडेल | सहायक प्रशासकीय अधिकृत (सहकारी) | ९८६५४७३५११ |

| | | | |
|----|-------------------------|---|------------|
| | | शाखा) | |
| १६ | श्री कल्पना खनाल | सहायक प्रशासकीय अधिकृत (विपत) | ९८४७३२८४५३ |
| १७ | श्री श्रीनिवास यादव | (प्राविधिक अधिकृत) | ९८४००९३१४७ |
| १९ | श्री राज कुमार मिश्र | सव— ईन्जिनियर (प्राविधिक) | |
| २० | श्री सुनिता न्यौपाने | सहायक शिक्षा अधिकृत | ९८६७१७११०९ |
| २१ | सोनम चौधरी | अ.न.मी.पाचौ (स्वास्थ्य) | 9869571807 |
| २२ | श्री शान्ती कुमारी यादव | म.वि.नि. पाँचौ (न्यायीक सेवा) | ९८४४७८३७१६ |
| २३ | श्री ओम प्रकाश यादव | कृषी प्राविधिक | ९८६७११५९० |
| २४ | श्री बबिता कुमारी यादव | बरिष्ठ प्रशासन सहायक पाँचौ (न्यायिक) | |
| २५ | श्री मन्जु ज्ञवाली | बरिष्ठ प्रशासन सहायक पाँचौ (प्रशासन) | ९८६६०९४८०८ |
| २६ | श्री प्रविन घिमिरे | सव— ईन्जिनियर (प्राविधिक) | ९८४७४६५६४० |
| २७ | श्री अजय कुमार तेली | सव— ईन्जिनियर (प्राविधिक) | ९८४७२३१६६८ |
| २८ | रविलाल पौडेल | बरिष्ठ प्रशासन सहायक पाँचौ (वडा नं.२) | ९८४९२२६०५४ |
| २९ | पूर्णमा घिमिरे | बरिष्ठ प्रशासन सहायक पाँचौ (वडा नं.३) | ९८६७०४८५९० |
| ३० | बलिराम चौधरी | बरिष्ठ प्रशासन सहायक पाँचौ (वडा नं.४,५) | ९८५७०१५२८४ |
| ३१ | लव बहादुर घर्ति | बरिष्ठ प्रशासन सहायक पाँचौ (वडा नं.६) | ९८४७१२६७७९ |
| ३२ | आनन्दलाल कर्ण | बरिष्ठ प्रशासन सहायक पाँचौ (वडा नं.७) | ९८४५४०८६२१ |
| ३३ | श्री सन्जित सिंह | कार्यालय सहयोगी पाँचौ(गा.पा.) | ९८०४८१३१९५ |
| ३४ | श्री रामवचन कोहार | कार्यालय सहयोगी चौथो वडा ३ | ९८१९४०४६८२ |
| ३५ | श्री नरसिङ यादव | कार्यालय सहयोगी चौथो वडा ४ | ९८१५४८५३११ |
| ३७ | रामप्रसाद यादव | कार्यालय सहयोगी पाँचौ वडा ७ | |
| ३८ | दुर्गामाया गुरुङ | कार्यालय सहयोगी पाँचौ वडा १ | |
| ३९ | राधेश्याम सुनार वर्मा | कार्यालय सहयोगी पाँचौ वडा ५ | |

करार तथा दैनिक ज्यालादारी

| क्र.स. | नाम थर | पद | कैफियत |
|--------|--------|----|--------|
|--------|--------|----|--------|

| | | | |
|----|-----------------------|----------------------|------|
| १ | निता पौडेल | सूचना प्रविधि अधिकृत | करार |
| २ | विशाल सिंह क्षेत्री | ईन्जिनियर | करार |
| ३ | धमेन्द्र पाल | रोजगार संयोजक | करार |
| ४ | सुरेन्द्र कुमार चौधरी | एम.आई.एस. अपरेटर | करार |
| ५ | धमेन्द्र यादव | अमिन | करार |
| ६ | विजय कुमार यादव | फिल्ड सहायक | करार |
| ७ | कमला चौधरी | उद्यम विकास सहजकर्ता | करार |
| ८ | राजेश कुमार मिश्र | उद्यम विकास सहजकर्ता | करार |
| ९ | अनिल कुमार यादव | ना.प.से.प्रा. | करार |
| १० | बिनोद कुमार ठाकुर | ना.प.से.प्रा. | करार |
| ११ | माधव न्यौपाने | ना.प.से.प्रा. | करार |
| १२ | हरि नारायण थारु | ना.प.से.प्रा. | करार |
| १३ | सरस्वती खनाल | स.कम्प्यूटर अपरेटर | करार |
| १४ | मुना वि.क. | स.कम्प्यूटर अपरेटर | करार |
| १५ | कृष्ण मोहन यादव | स.कम्प्यूटर अपरेटर | करार |
| १६ | सुनिता मल्लाह | स.कम्प्यूटर अपरेटर | करार |
| १७ | धन कुमारी पाण्डे | स.कम्प्यूटर अपरेटर | करार |
| १८ | मुस्तकिम फकिर | स.कम्प्यूटर अपरेटर | करार |
| १९ | परागराज बर्मा | स.कम्प्यूटर अपरेटर | करार |
| २० | सुस्मा के.सी. | अ.न.मी. | करार |
| २१ | पिङ्गला यादव | ल्याब असिष्टेन्ट | करार |
| २२ | गंगोत्री चौधरी | अ.न.मी. | करार |
| २३ | हिरा कुमारी कामी | का.सहयोगी | करार |
| २४ | दुर्गोश यादव | अ.सब.इ | करार |
| २५ | उमेश कु.वनिया | एमबुलेन्स चालक | करार |
| २६ | दुर्गा प्रसाद चौधरी | ह.सवारी चालक | करार |
| २७ | सत्यनारायण प्रजापती | का.सहयोगी | करार |
| २८ | देवेन्द्र कुमार मिश्र | का.सहयोगी | करार |
| २९ | नमिता कुमारी यादव | का.सहयोगी | करार |

| | | | |
|----|----------------------|-----------------|------------------|
| ३० | दिलिप कुमार कुर्मि | का.सहयोगी | करार |
| ३१ | गंगा प्रसाद लोनिया | का.सहयोगी | करार |
| ३२ | बृजलाल कोहार | का.सहयोगी | करार |
| ३३ | श्रवण कुमार चौधरी | का. सहयोगी | करार |
| ३४ | रमेश कुमार गुप्ता | का. सहयोगी | करार |
| ३५ | दिपेन्द्र प्र. चौधरी | का.सहयोगी | करार |
| ३६ | जय प्रकाश यादव | का.सहयोगी | करार |
| ३७ | उमेश कुमार यादव | का.सहयोगी | करार |
| ३८ | सन्जु चौधरी | का.सहयोगी | करार |
| ३९ | परशुराम यादव | कार्यालय सहयोगी | करार |
| ४० | पवन कुमार गौड | कार्यालय सहयोगी | करार |
| ४१ | महेन्द्र घर्ति | कार्यालय सहयोगी | करार |
| ४२ | कुमारी रिता हरिजन | स्विपर | दैनिक ज्यालादारी |
| ४३ | रिंकु कोहार | नापी प्राविधिक | दैनिक ज्यालादारी |
| ४४ | बिपना सुनार | नापी प्राविधिक | दैनिक ज्यालादारी |

सूचना अधिकारी र प्रमुखको नाम र पद

सूचना अधिकारी: दीपा सुवेदी, प्रशासकीय अधिकृत सातौं
प्रमुख प्रशासकीय अधिकृत: जगत बहादुर बस्नेत

ऐन, नियम, विनियम वा निर्देशिकाको सूचि

| सि.न. | प्रकाशन मिति | विषय | बर्ष | अंक | भाग | प्रमाणित गर्ने प्र.प्र.अ. |
|-------|--------------|------|------|-----|-----|------------------------------|
|-------|--------------|------|------|-----|-----|------------------------------|

| | | | | | | |
|----|------------|---|---|---|---|-----------------------|
| १ | २०७४।०४।१० | रोहिणी गाउँ सभा संचालन कार्यविधि २०७४ | १ | १ | २ | मिनप्ररसाद भट्टराई |
| २ | २०७४।०४।१० | रोहिणी गाउँ कार्यपालिका कार्य विभाजन नियमावली २०७४ | १ | २ | २ | मिनप्ररसाद भट्टराई |
| ३ | २०७४।०४।१० | रोहिणी गाउँ कार्यपालिका(कार्यसम्पादन) नियमावली २०७४ | १ | ३ | २ | मिनप्ररसाद भट्टराई |
| ४ | २०७४।०४।१० | रोहिणी गाउँकार्यपालिकाको बैठक संचालन कार्यविधि २०७४ | १ | ४ | २ | मिनप्ररसाद भट्टराई |
| ५ | २०७४।०४।१० | रोहिणी गाउँकार्यपालिकाको निर्णय वा आदेशर अधिककार पत्रको प्रमाणिकरण (कार्यविधि) नियमावली, २०७४ | १ | ५ | २ | मिनप्ररसाद भट्टराई |
| ६ | २०७४।०५।०७ | रोहिणी गाउँपालिकाको विनियोजन ऐन, २०७४ | १ | २ | १ | मिनप्ररसाद भट्टराई |
| ७ | २०७४।१२।०९ | रोहिणी गाउँपालिकाको आर्थिक कार्यविधि ऐन, २०७४ | १ | ६ | १ | मिनप्ररसाद भट्टराई |
| ८ | २०७४।१२।०९ | स्थानीय स्वास्थ्य तथा सरसफाई सेवा ऐन , २०७४ | १ | ७ | १ | मिनप्ररसाद भट्टराई |
| ९ | २०७४।१२।०९ | रोहिणी गाउँपालिकाको कृषि व्यवसाय प्रवर्धन ऐन, २०७४ | १ | ८ | १ | मिनप्ररसाद भट्टराई |
| १० | २०७४।१२।०९ | रोहिणी गाउँपालिकाको पूर्वाधार व्यवस्थापन सम्बन्धि ऐन, २०७४ | १ | ८ | १ | मिनप्ररसाद भट्टराई |
| ११ | २०७४।०५।०७ | रोहिणी गाउँपालिकाको आर्थिक ऐन, २०७४ | १ | ९ | १ | मिनप्ररसाद भट्टराई |
| १२ | २०७४।१२।०९ | रोहिणी गाउँपालिकाको सहकारी ऐन, २०७४ | १ | ९ | १ | मिनप्ररसाद भट्टराई |

| | | | | | | |
|----|------------|--|---|----|---|-----------------------|
| १३ | २०७४।१२।०९ | रोहिणी गाउँपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन, २०७४ | १ | ११ | १ | मिनप्ररसाद भट्टराई |
| १४ | २०७४।१२।०९ | रोहिणी गाउँपालिकाको शिक्षा ऐन, २०७४ | १ | १२ | १ | मिनप्ररसाद भट्टराई |
| १५ | २०७४।१२।०९ | प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन , २०७४ | १ | १३ | १ | मिनप्ररसाद भट्टराई |
| १६ | २०७५।०९।०८ | स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि, २०७५ | २ | १ | २ | मिनप्ररसाद भट्टराई |
| १७ | २०७५।०९।०८ | घ बर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ | २ | ५ | २ | मिनप्ररसाद भट्टराई |
| १८ | २०७५।०९।०८ | रोहिणी गाउँपालिकाको करार सेवा सम्बन्धि कार्यविधि, २०७५ | २ | ८ | २ | मिनप्ररसाद भट्टराई |
| १९ | २०७५।०९।०८ | रोहिणी गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ | २ | ७ | २ | मिनप्ररसाद भट्टराई |
| २० | २०७५।०३।२३ | रोहिणी गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता, २०७५ | २ | २ | २ | मिनप्ररसाद भट्टराई |
| २१ | २०७५।०३।२४ | अनाथ तथा जोखिम युक्त बालबालिका लागि सामाजिक सुरक्षा कार्यक्रम(संचालन कार्यविधि) ऐन, २०७५ | २ | ७ | १ | मिनप्ररसाद भट्टराई |
| २२ | २०७५।०३।२४ | रोहिणी गाउँपालिकाको आर्थिक ऐन, २०७५ | २ | ७ | १ | मिनप्ररसाद भट्टराई |
| २३ | २०७५।०३।२४ | गाउँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ | २ | ८ | १ | मिनप्ररसाद भट्टराई |
| २४ | २०७६।०४।०९ | रोहिणी गाउँपालिकाको विनियोजन ऐन, २०७६ | ३ | १ | १ | मिनप्ररसाद भट्टराई |

| | | | | | | |
|----|------------|--|---|---|---|--------------------|
| २४ | २०७६।०४।०१ | रोहिणी गाउँपालिकाको आर्थिक ऐन, २०७६ | ३ | २ | १ | मिनप्ररसाद भट्टराई |
| २५ | २०७६।०८।२५ | रोहिणी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ | ३ | ३ | २ | रोमनाथ न्यौपाने |
| २६ | २०७६।०८।२५ | रोहिणी गाउँपालिकाको विपद् ब्यस्थापनकोष(संचालन)कार्य विधि, २०७६ | ३ | ४ | २ | रोमनाथ न्यौपाने |
| २७ | २०७७।०१।२६ | रोहिणी गाउँपालिकाको मत्स्य विकास तथा प्रबर्धन कार्यक्रम संचालन कार्य विधि, २०७७ | ४ | १ | २ | रोमनाथ न्यौपाने |
| २८ | २०७७।०३।२५ | रोहिणी गाउँपालिकाको आर्थिक ऐन, २०७७ | ४ | २ | १ | रोमनाथ न्यौपाने |
| २९ | २०७७।०३।२५ | रोहिणी गाउँपालिकाको विनियोजन ऐन, २०७७ | ४ | ३ | १ | रोमनाथ न्यौपाने |
| ३० | २०७७।०६।२० | घ वर्गको निर्माण ब्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि, २०७५ मा संशोधन | ४ | ४ | २ | रोमनाथ न्यौपाने |
| ३१ | २०७७।०८।२९ | “एम्बुलेन्स “सेवा सञ्चालन निर्देशिका,” २०७७ | ४ | ५ | २ | रोमनाथ न्यौपाने |
| ३२ | २०७७।०८।२९ | संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि २०७७ | ४ | ६ | २ | रोमनाथ न्यौपाने |
| ३३ | २०७७।११।१० | स्थानीय वातावरण तथा प्रकृतिक संरक्षण ऐन २०७७ | ४ | ७ | १ | रोमनाथ न्यौपाने |
| ३४ | २०७७।११।१० | आर्थिक ऐन २०७७ मा संशोधन(अतिरिक्ताङ्क) | ४ | ८ | १ | रोमनाथ न्यौपाने |
| ३५ | २०७७।१२।२३ | मानव बेचबिखन पिडित / प्रभावितहरुको उद्धार,स्रवदेश फिर्ता तथा पुर्नस्थापना कोष संचालन तथा ब्यवस्थापन निर्देशिका, २०७७ | ४ | ९ | २ | रोमनाथ न्यौपाने |

| | | | | | | |
|----|------------|--|---|---|---|-----------------|
| ३६ | २०७८।०३।०७ | रोहिणी गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ | ५ | १ | २ | रोमनाथ न्यौपाने |
| ३७ | २०७८।०३।०७ | रोहिणी गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ | ५ | २ | २ | रोमनाथ न्यौपाने |
| ३८ | २०७८।०३।०७ | रोहिणी गाउँपालिका मेलमिलाप केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०७८ | ५ | ३ | २ | रोमनाथ न्यौपाने |
| ३९ | २०७८।०३।०७ | रोहिणीगाउँपालिकाको स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८ | ५ | ४ | २ | रोमनाथ न्यौपाने |
| ४० | २०७८।०३।२८ | रोहिणी गाउँपालिकाको आर्थिक ऐन, २०७८ | ५ | ५ | १ | रोमनाथ न्यौपाने |
| ४१ | २०७८।०३।२८ | रोहिणी गाउँपालिकाको विनियोजन ऐन, २०७८ | ५ | ६ | १ | रोमनाथ न्यौपाने |
| ४२ | २०७८।०३।२८ | रोहिणीगाउँपालिकाकोस्थानीय तहका कर्मचारी व्यवस्थापन ऐन, २०७८ | ५ | ७ | १ | रोमनाथ न्यौपाने |
| ४३ | २०७८।०७।०८ | स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथाव्यवस्थापनकार्यविधि, २०७८ | ५ | ८ | २ | रोमनाथ न्यौपाने |
| ४४ | २०७८।१२।१५ | ग वर्गका अपाङ्ग भएका व्यक्तिलाई परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७८ | ५ | १ | २ | पशुुराम पोखरेल |
| ४५ | २०७८।१२।१५ | रोहिणी गा.पा कर्मचारीको आन्तरिक पर्यटन कार्यक्रम संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७८ | ५ | २ | २ | पशुुराम पोखरेल |
| ४६ | ०३/१२/२०७९ | खरीद नियमावली सशोधन | ६ | १ | २ | पशुुराम पोखरेल |

| | | | | | | |
|----|------------|--|---|---|---|-----------------|
| ४७ | ०३/१२/२०७९ | आर्थिक विधेयक | ६ | २ | २ | पशुराम पोखरेल |
| ४७ | ०३/१२/२०७९ | विनियोजन विधेयक | ६ | ३ | २ | पशुराम पोखरेल |
| ४८ | ०६/११/२०७९ | अपाङ्ग भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि | ६ | ४ | २ | श्रीप्रसाद गौतम |
| ४९ | ०६/३०/२०७९ | आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका | ६ | ५ | २ | श्रीप्रसाद गौतम |
| ५० | ०७/३०/२०७९ | रोहिणी गा.पा को मर्मत सम्भार कोष संचालन कार्यविधि २०७९ | ६ | ६ | २ | श्रीप्रसाद गौतम |
| ५१ | ०७/३०/२०७९ | रोहिणी गा.पा को जग्गा प्राप्ती सम्बन्धी कार्यविधि २०७९ | ६ | ७ | २ | श्रीप्रसाद गौतम |
| ५२ | ०८/१४/२०७९ | माटो उत्खनन् सम्बन्धी कार्यविधि २०७९ | ६ | ८ | २ | श्रीप्रसाद गौतम |
| ५३ | १०/०५/२०७९ | रोहिणी गाउँपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ | ६ | ९ | १ | श्रीप्रसाद गौतम |
| ५४ | २०८०/०३/०३ | गाउँपालिका अध्यक्ष बालिका विमा योजना संचालन कार्यविधि, २०८०. | ७ | १ | २ | श्रीप्रसाद गौतम |
| ५५ | ०३/०७/२०८० | रोहिणी गाउँपालिकाको मर्मत सम्भार कार्यविधि २०८० | ७ | २ | २ | श्रीप्रसाद गौतम |
| ५६ | २०८०/०३/०३ | विद्युतीय तथा अटो रिक्सा संचालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०८० | ७ | ३ | २ | श्रीप्रसाद गौतम |
| ५८ | २०८०/०३/०३ | रोहिणी गाउँपालिकाको नगरप्रहरी संचालन तथा व्यवस्थापन कार्यविधि २०८० | ७ | ४ | २ | श्रीप्रसाद गौतम |

| | | | | | | |
|----|------------|--|---|---|---|--------------------|
| ५९ | २०८०/१२/१८ | आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०८० | ७ | १ | २ | श्रीप्रसाद गौतम |
| ६० | २०८०/१२/२१ | खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० | ७ | १ | १ | श्रीप्रसाद गौतम |
| ६१ | २०८०/१२/३० | रोहिणी गाउँपालिकाको खाद्य सुरक्षा र पोषणका लागि कृषि क्षेत्रको प्राथमिकीकरण कार्यक्रम संचालन कार्यविधि २०८० | ७ | ५ | २ | श्रीप्रसाद गौतम |

कार्य विवरण

१. पद: प्रशासकीय अधिकृत
२. तह: सातौं
३. कार्यालय: योजना शाखा
४. सम्पादन गर्नु पर्ने कामको विवरण:

योजना शाखा प्रमुखको रूपमा

- गाउँपालिकाको समष्टिगत विकास तथा योजना सम्बन्धि नीति, कानून, मापदण्ड र योजना निर्माणमा गर्ने/गराउने ।
- गाउँपालिकाको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकास योजना तथा गुरुयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने/गराउने ।
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, पूर्वाधार तथा प्रविधिजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्न सहयोग गर्ने ।
- वार्षिक विकास कार्यक्रम तथा आयोजना तर्जुमा एवं कार्यान्वयनमा सहयोग गर्ने, वार्षिक कार्ययोजना तथा खरिद योजना बनाउन सहजिकरण गरी समयमै योजना कार्यान्वयन गर्ने/गराउने ।
- स्वीकृत योजनाको कार्यान्वयन कार्यतालिका निर्माण गरी उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने योजनाको सम्पूर्ण प्रक्रिया अघि बढाउने र ठेक्कापट्टा मार्फत कार्यान्वयन गर्ने योजनाको सम्झौता सम्बन्धि कागजात तयार गरी पेश गर्ने, सबै योजनाको पेशकी,

रनिड बिल तथा अन्तिम बिल भुक्तानी र फरफारकका लागि आवश्यक प्रक्रिया तथा कागजात चेकजाँच गरी भुक्तानी टिप्पणी पेश गर्ने ।

- कार्यान्वयनमा रहेका सम्पूर्ण योजनाहरूको व्यवस्थित अभिलेख राख्ने, प्रगति अद्यावधिक गर्ने, म्याद समाप्त हुन लागेका योजनाहरूको आवश्यकता अनुसार म्याद थप सम्बन्धि प्रक्रिया पूर्वाधार विकास शाखासँगको समन्वयमा अघि बढाउने ।
- विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धिका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने/गराउने ।
- योजना छनौट तथा कार्यान्वयनको लागि वडा भेलाको आयोजना, उपभोक्ता समूहको गठन, विवरण संकलन तथा अद्यावधिक, खाता संचालन सिफारिस, सम्झौता, कायदेश, खाता रोक्का तथा फुकुवा सम्बन्धी कार्य एवं उपभोक्ता समिति र निर्माण व्यवसायीहरूको क्षमता विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने/गराउने ।
- उपभोक्ता समितिहरूले गर्ने सार्वजनिक परीक्षणको गुस्तर मापन गर्ने ।
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण तथा बजेट विनियोजनमा सहयोग गर्ने ।
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- विकास योजनाको अनुगमन तथा मूल्याङ्कनको आधार तथा प्रक्रिया निर्धारणमा सहयोग गर्ने, संचालित योजना तथा कार्यक्रमको अनुगमन तालिका बनाई नियमित अनुगमन तथा सुपरिवेक्षण गर्ने/गराउने ।
- आयोजनाको अध्ययन, अनुसन्धान, वातावरणीय लगायत अन्य प्रभाव मूल्याङ्कन तथा सामाजिक परीक्षण गर्ने/गराउने ।
- मर्मत सम्भार गर्नु पर्ने योजनाहरूको लगत तयार गर्ने तथा उपभोक्तालाई हस्तान्तरण गर्ने योजनाको प्रक्रिया अघि बढाउने ।
- कार्यान्वयनमा रहेका योजनाहरूमा विवाद एवं समस्या सिर्जना भएमा समाधानका लागि प्रयास गर्ने तथा समयमा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने ।
- योजनाहरूको मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति तयार गरी प्रमुख प्रशासकीय अधिकृत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्य निकायमा तोकिएको समयावधि भित्र पेश गर्ने ।
- शाखामा कार्यरत सहयोगी कर्मचारीहरूको कार्यसम्पादनको नियमित लेखाजोखा गरी आवश्यक सुधारका लागि प्रयास गर्ने ।

- स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन)LGPAS(का लागि स्वःमूल्याङ्कन समन्वय समितिको सदस्य सचिव भइ कार्य गर्ने ।
- गाउँपालिकाको खरिद समितिको प्रमुख तथा मूल्याङ्कन समितिको सदस्य सचिवको रूपमा प्रचलित ऐन, कानून बमोजिम पूर्व योग्यताको प्रस्ताव, परामर्श सेवाको आशयपत्र वा प्रस्ताव वा शिलबन्दी दरभाउपत्र परीक्षण र मूल्याङ्कन सम्बन्धी कार्यहरू गर्ने/गराउने ।
- प्रचलित कानून बमोजिम तोकिएका तथा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यायोजन गरेका र तोकेका अन्य योजना सम्बद्ध कार्यहरू गर्ने/गराउने ।

सूचना अधिकारीको रूपमा

- सूचना संकलन, प्रशोधन, भण्डारण, अभिलेखीकरण र प्रकाशन सम्बन्धी कार्य गर्ने/गराउने ।
- स्थानीय तहको सफल अभ्यासहरूको प्रचार प्रसार र प्रकाशन गर्ने/गराउने ।
- सुशासन प्रवर्द्धन तथा गुनासो व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग तथा राष्ट्रिय सतर्कता केन्द्र लगायत अन्य निगरानी निकायको सम्पर्क ईकाईको रूपमा कार्य गर्ने, विभिन्न उजुरीहरूको छानविन गरी किनारा लगाउन पेश गर्ने ।
- माग भएका सूचना विषयगत शाखा एवं वडा कार्यालयहरू सँग समन्वय गरी समयमा उपलब्ध गराउने तथा उपलब्ध गराउन नसकिने भएमा लिखित जानकारी दिने।
- सूचनाको हक सम्बन्धि ऐन/नियमावली बमोजिम प्रत्येक ३/३ महिनामा स्वतःप्रकासन गर्ने/गराउने ।
- कार्यालयको वेवसाइट/पेजहरू अद्यावधिक गर्ने/गराउने ।
- गाउँपालिकाको सूचना, सञ्चार तथा सम्प्रेषण सम्बन्धि नीति तयार गरी कार्यान्वयनमा ल्याउने।
- राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी गाउँपालिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सुझावको कार्यान्वयन गर्ने/गराउने ।
- प्रचलित कानून बमोजिम तोकिएका तथा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यायोजन गरेका र तोकेका अन्य सूचना प्रकाशन तथा प्रसारण सम्बन्धि कार्यहरू गर्ने/गराउने ।

१. पद: सहायक प्रशासकीय अधिकृत

२. तह: छैटौँ

३. कार्यालय: प्रशासन शाखा

४. सम्पादन गर्नु पर्ने कामको विवरण:

प्रशासन शाखा प्रमुखको रूपमा

- कार्यालयको दर्ता चलानी तथा पत्र व्यवहार (आन्तरिक र बाह्य) लाई व्यवस्थित गर्ने/गराउने, समयमै पत्राचार गर्ने तथा बुझाएका पत्रहरूको भरपाई व्यवस्थित रूपमा राख्ने ।
- सम्पूर्ण कर्मचारीहरूको व्यक्तिगत, सेवासम्बन्धी तथा अन्य अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने/गराउने ।
- कार्यरत कर्मचारीहरूको हाजिरी, लगबुक तथा विदा व्यवस्थापन, अवकास व्यवस्थापन तथा कारवाही सम्बन्धी कार्यहरू गर्ने/गराउने । कार्यालय समय, पोशाक लगायत सम्पूर्ण कर्मचारी आचारसंहिताको पूर्णरूपमा पालना गर्ने/गराउने ।
- सम्पूर्ण कर्मचारीहरूको निरीक्षण र मूल्याङ्कन गरी राय सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने ।
- गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी करार तथा ज्यालादारी सम्पूर्ण कर्मचारीहरूको शाखागत, वडागत तथा संस्थागत विवरण तयार गरी अद्यावधिक गर्ने तथा वेवसाइटमा समेत अद्यावधिक गर्न लगाउने ।
- रिक्त पदहरूमा सेवा करारमा पदपूर्तिका लागि प्रचलित कानून बमोजिम प्रक्रिया अधि बढाउने, जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास सम्बन्धि अन्य कार्यहरू गर्ने/गराउने ।
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने तथा क्षमता विकासका लागि तालिम र अभिमुखीकरण कार्यक्रम संचालन गर्ने/गराउने ।
- सबै शाखा प्रमुख तथा वडा सचिवहरूको कार्यविवरण बनाई कार्यान्वयनमा ल्याउने ।
- नयाँ नियुक्ति र बढुवा भइ आएका कर्मचारीहरूको पदस्थापना सम्बन्धि कार्यहरू गर्ने/गराउने
- कार्यरत कर्मचारीहरूको सरुवा, बढुवा, काज, दरबन्दी मिलान, कार्य जिम्मेवारी दिने तथा अन्य खटनपटन सम्बन्धि कार्यहरू गर्ने/गराउने ।
- कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धि कार्यहरू गर्ने/गराउने तथा कर्मचारी र जनप्रतिनिधिहरूको सम्पत्ति विवरण समयमा पेश गर्न लगाउने ।
- कार्यरत कर्मचारीहरूलाई विभिन्न पुरस्कार, पदक, उपाधि, सम्मान तथा विभुषणको लागि सूचना प्रकाशन तथा विवरण संकलन र सिफारिस सम्बन्धि कार्यहरू गर्ने/गराउने ।
- संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने र स्वीकृत भएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखि पठाउने ।

- ऐन, कानून, नियमावली, कार्यविधि तथा मापदण्डहरू राजपत्रमा प्रकाशन गर्ने/गराउने ।
- नियमित कर्मचारी, शाखा प्रमुख, वडा सचिवहरूको बैठक तथा अन्य बैठकहरूका लागि आवश्यक कार्य गर्ने, निर्णय लेखनमा सहयोग गर्ने तथा बैठकको अभिलेख/निर्णय पुस्तिका सुरक्षित राख्ने/राख्न लगाउने तथा माग बमोजिम निर्णय उतार गरी सम्बन्धित निकाय/व्यक्तिलाई उपलब्ध गराउने ।
- कार्यपालिका तथा सभाका बैठक/निर्णय पुस्तिका सुरक्षित राख्ने/राख्न लगाउने ।
- आगन्तुक पुस्तिका र अनुगमन तथा निरीक्षण पुस्तिका सुरक्षित राख्ने/राख्न लगाउने ।
- गाउँपालिकाले गर्ने सम्पूर्ण सिफारिस सम्बन्धि कार्यहरू गर्ने/गराउने तथा त्यसको अभिलेख सुरक्षित राख्ने तथा व्यवस्थित बनाउने ।
- सेवा प्रवाह व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन गर्ने/गराउने तथा स्थानीय सेवा व्यवस्थापन सम्बन्धि नीति, मापदण्ड, शर्त तथा योजना बनाई कार्यान्वयन गर्ने ।
- कार्यालय खोल्ने, बन्द गर्ने तथा सुरक्षा र सरसफाईको लागि पालो पहरा तथा अन्य व्यवस्था मिलाउने ।
- कर्मचारीहरूका गुनासा तथा आवश्यकताहरूको पहिचान र समाधान गर्ने/गराउने ।
- स्थानीय स्तरमा हुने सार्वजनिक विदा, उत्सव, मेला तथा धार्मिक तथा साँस्कृतिक कार्यहरूलाई व्यवस्थित गर्ने/गराउने ।
- निर्वाचित जनप्रतिनिधि र पदाधिकारीहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने ।
- अन्य शाखाको कार्य जिम्मेवारीमा नपरेका कार्यहरू गर्ने/गराउने ।
- प्रचलित कानून बमोजिम तोकिएका तथा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यायोजन गरेका र तोकेका अन्य प्रशासनिक कार्यहरू गर्ने/गराउने ।

जिन्सी/भण्डारण शाखा प्रमुखको रूपमा

- खरिद समितिको सदस्य सचिव भई खरिद सम्बन्धि कार्यहरू गर्ने/गराउने ।
- गाउँपालिकामा रहेका, खरिद गरी वा हस्तान्तरण भइ आएका वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएका मालसामानको विवरण जिन्सी किताबमा आम्दानी बाँधी अद्यावधिक गरी राख्ने ।

- विभिन्न शाखा तथा वडा कार्यालयहरूबाट गरिने खरिद कार्यमा आवश्यक सहजिकरण गर्ने, जिन्सी सामग्रीहरूको खरिद, सुरक्षित भण्डारण र आवश्यकता अनुसार बोलपत्र आव्हान सम्बन्धी कार्य गर्ने/गराउने
- प्रत्येक शाखा, उपशाखा तथा वडा कार्यालयहरूबाट स्वीकृत माग फारम अनुसार माग भइ आएको जिन्सी सामान मौज्दातमा भए उपलब्ध गराउने र मौज्दातमा नभए आवश्यक प्रक्रिया पुर्याई बजारबाट खरिद गरी उपलब्ध गराउने ।
- खर्च भइ जाने र खर्च भइ नजाने जिन्सी सामानको बेग्ला-बेग्लै अभिलेख खडा गरी प्रमाणित गराई राख्ने ।
- गाउँपालिकाको लेटर प्याड, छाप र हाजिरी सुरक्षित प्रयोग गर्ने/गराउने ।
- कार्यालय प्रयोजनार्थ मसलन्द सरसामानहरूको लेखाजोखा गर्ने तथा सोही बमोजिम खरिद प्रक्रिया अघि बढाउने ।
- कार्यालयको मालसामानको आम्दानी बाँध्ने तथा भौतिक र अचल सम्पत्तिको अभिलेख राख्ने, जिन्सी अभिलेखलाई चुस्त दुरुस्त राख्ने तथा सबै शाखाहरूको जिम्मेवारीमा रहेका चल-अचल सम्पत्तिको व्यक्तिगत तथा सहायक जिन्सी अभिलेख समेत राख्ने ।
- नयाँ आर्थिक वर्ष शुरू भएपछि अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सार्ने, जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने र प्रमाणित गराउने ।
- वार्षिकरूपमा गर्नुपर्ने छुपाई सम्बन्धि आवश्यक कार्यहरू गर्ने/गराउने ।
- सरकारी सवारी साधनहरूको नवीकरण तथा बीमा गर्ने/गराउने साथै इन्धन उपलब्ध गराउँदा अनिवार्य लकबुक भर्न लगाउने ।
- जिन्सी मालसामान, सवारी साधन, मेशिनेरी उपकरण, फर्निचर तथा अन्य सामानहरूको सुरक्षा, मर्मत सम्भार, मिन्हा, हस्तान्तरण, लिलाम विक्री तथा जिन्सी निरीक्षण सम्बन्धी कार्य गर्ने/गराउने ।
- कार्यालयलाई आवश्यक पर्ने घर, जग्गा, सवारी साधन तथा मेशिनेरी उपकरण लगायत अन्य सामग्री खरिद वा भाडामा लिनु पर्ने भए आवश्यक व्यवस्था मिलाउने ।
- राष्ट्रिय चाडपर्व तथा विभिन्न सभा, समारोह र कार्यक्रमहरूमा आवश्यक सामग्रीको व्यवस्था मिलाउने ।
- कार्यालयमा फिर्ता नआउने गरी निकास भएका तथा तालुक र अन्य निकायबाट प्राप्त भएका सामानहरूको हस्तान्तरण सम्बन्धि कार्य गर्ने ।

- माग फारम तथा दाखिला प्रतिवेदनलाई व्यवस्थित गराउने तथा नेपाल सरकारले कार्यान्वयनमा ल्याएको सरकारी सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) लाई पूर्णरूपमा लागू गर्ने/गराउने ।
- नगदी रसिद तथा अन्य आवश्यक रसिदहरू छपाई समयमै उपलब्ध गराउने र सो को अभिलेख रसिद नियन्त्रण खातामा राख्ने ।
- खरिद गरेका जिन्सी सामानहरूको बील भरपाई सहित भुक्तानीका लागि आर्थिक प्रशासन शाखामा पेश गर्ने
- शाखामा कार्यरत सहयोगी कर्मचारीहरूको कार्यसम्पादनको नियमित लेखाजोखा गरी आवश्यक सुधारका लागि प्रयास गर्ने ।
 - प्रचलित कानून बमोजिम तोकिएका तथा प्रमुख प्रशासकीय अधिकृतले प्रत्यायोजन गरेका र तोकिएका अन्य भण्डारण सम्बन्धि कार्यहरू गर्ने/गराउने ।

१. पद: लेखा अधिकृत

२. तह: सातौं

३. कार्यालय: आर्थिक प्रशासन शाखा

४. सम्पादन गर्नु पर्ने कामको विवरण

- आर्थिक (कार्यविधि) नीति, कानून र मापदण्डको कार्यान्वयन र आर्थिक प्रशासन सञ्चालन ।
- स्थानीय सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन ।
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्य सञ्चालन कोष तथा अन्य सरकारी कोषको सञ्चालन, व्यवस्थापन तथा एकीकृत विवरण तयारी ।
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण ।
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन ।
- लगानी र लाभांशको व्यवस्थापन (जनसहभागिता तथा सामुदायिक लगानीको अभिलेख समेत) ।
- आर्थिक कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन ।
- नेपाल सार्वजनिक खर्च लेखामान अनुसार वित्तीय विवरण तयारी तथा प्रतिवेदन
- बेरुजू फछ्छ्यौट ।
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

- आर्थिक कारोबारको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य ।
- ऋण, अनुदान तथा जमानतको अभिलेख व्यवस्थापन ।
- धरौटी स्याहा तथा फिर्ता ।
- संघ, प्रदेश सरकारबाट प्राप्त सर्शत बजेटको खर्च व्यवस्थापन ।
- संघ, प्रदेश सरकारबाट अन्तरसरकारी अक्तियारी मार्फत प्राप्त कार्यक्रम तथा योजनाको रकम निकाशा तथा व्यवस्थापन ।
- विभिन्न कोषहरूको सञ्चालन तथा व्यवस्थापन ।
- वडा कार्यालयबाट हुने गरी तोकिएको आर्थिक कारोबारको आर्थिक प्रशासन, व्यवस्थापन र लेखा परीक्षण ।
- इकाईसँग सम्बन्धित अन्य कार्यहरू ।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेअनुसारको कार्यालय अन्य कार्यहरू ।

१. पद: जनस्वास्थ्य अधिकृत

२. तह: सातौं

३. कार्यालय: स्वास्थ्य शाखा

४. सम्पादन गर्नु पर्ने कामको विवरण

- नियमित रूपमा खोप सेवा संचालन गर्ने ।
- गाउ घर क्लिनिक सेवा संचालन गर्ने ।
- परिवार नियोजन स्थायी परामर्स, घुम्ती शिबिर संचालन, अस्थायी सामग्रीको वितरण गर्ने ।
- प्राथमिक उपचार, झाडापखाला, स्वासप्रस्वास जस्ता सरुवा रोगहरूको न्यूनीकरण गर्न पहल गर्ने ।
- गर्भवती महिलाको स्वास्थ्य परिक्षण गर्ने, सुत्केरी गराउने, सुत्केरी पश्याचात नवजात शिशुको जाच गर्ने ।
- पोषण स्थितिको जानकारी लिइ आवश्यक सल्लाह दिने ।
- प्रसुती सेवा उपलब्ध गराउने ।
- सामुदायिक महिला स्वास्थ्य स्वमसेबिकाहरूको मासिक बैठकको व्यवस्था गर्ने ।
- स्वास्थ्य सम्बन्धि राष्ट्रिय कार्यक्रमहरूमा आवश्यक सहयोग गर्ने ।
- क्षयरोग तथा कुष्ठरोग सम्बन्धि जनचेतना मुलक तथा स्वास्थ्य कार्यक्रम संचालन गर्ने ।
- सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गर्ने ।
- मासिक प्रतिवेदन तयार गरि सोको बारेमा छलफल, समिक्षा सहित स्वास्थ्य कार्यालयमा पठाउने ।

- कार्यालय प्रमुखले एवं शाखा प्रमुखले लगाए अह्राएको तथा शाखा र अन्य कार्यालयसंग समन्वय गरि कार्यहरू गर्ने।
- प्रदुषण मुक्त गाउँपालिका क्षेत्र बनाउने।
- खाध्य परिक्षण गरि गाउँबसीको स्वास्थ्य स्थितिमा सुधार ल्याउने ।
- स्वास्थ्य सम्बन्धि तथ्यांक तथा विवरणको अभिलेख राख्ने ।
- गाउँपालिका अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी, गैर सरकारी निकाय, संघ संस्था तथा निजि क्षेत्र समेतको रेकर्ड अध्यावधिक रूपमा राख्ने व्यवस्था गर्ने ।
- गाउँबसीलाई आवश्यक प्रतिकारात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवा तथा सुबिधा उपलब्ध गराउन सम्बन्धित निकायको सहयोगमा योजनाहरू तयार गरि कार्यान्वयनमा ल्याउने पहल गर्ने ।
- जनस्वास्थ्यको बारेमा गाउँबसीहरूलाई जानकारी दिने, महामारी नियन्त्रणमा सहकार्य गर्ने ।
- बातावरण सरसफाई ,व्यक्तिगत सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने ।
- सडेगलेका बासी फलफुल ,रोगी वा निषेधित ,मरेका जीव जन्तुको मासु र गुडस्तर बिहिन खाध्य पदार्थको बिक्रि वितरणमा रोक लगाउने आवश्यक नीति तयार गरि कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
- आफ्नो मातहतका स्वास्थ्य संस्थाहरूलाई निगरानी गर्ने ,सरसल्लाह दिने,समयसमयमा अनुगमन गर्ने र पृष्ठपोषणदिने ।
- स्वास्थ्य सम्बन्धि कार्यक्रमहरू संचालन गर्ने ,तालिम दिने र माथिल्लो निकाएवाट प्राप्त सूचनाहरूको बारेमा जानकारी गराउने ।
- खाध्य गुणस्तर निर्धारण सम्बन्धि कार्यमा निजि क्षेत्र संग सहकार्य गरि गुणस्तरको जानकारी एवं जन चेतना गाउँबसी हरूमा दिने व्यवस्था मिलाउने ।

१. पद: वरिष्ठ प्रशासन सहायक

२. तह: पाचौँ

३. कार्यालय: कानुनी मामिला ईकाइ शाखा

४. सम्पादन गर्नु पर्ने कामको विवरण

- पेश भएका उजुरी, प्रतिवाद र अन्य लिखतहरू जाँच गरी रीत पुगेको भए कानून बमोजिम लाग्ने दस्तुर लिई दर्ता गर्ने र दर्ता गर्न नमिल्ने भए कारण जनाई दरपीठ गर्ने ।
- विवादमा प्रमाणको लागि पेश भएका नक्कल कागजलाई सक्कलसँग भिडाई ठिक देखिएमा प्रमाणित गर्ने र मिसिल सामेल राख्ने तथा सक्कलमा केहि कैफियत देखिएमा सो जनाई सम्बन्धित पक्षको सहिच्छाप गराई राख्ने ।

- पेश भएका लिखत साथ संलग्न हुनुपर्ने प्रमाण तथा अन्य कागजात छु वा छैन भए ठीक छु वा छैन जाँच्ने।
- समितिको आदेशले झिकाउनुपर्ने प्रतिवादी, साक्षी वा अन्य व्यक्तिको नाममा म्याद जारी गर्ने।
- विवादका पक्षलाई तारेख वा पेशी तारेख तोक्ने।
- समिति समक्ष पेश हुनुपर्ने निवेदन दर्ता गरी आदेशको लागि समिति समक्ष पेश गर्ने।
- कानून बमोजिम वारेस लिने तथा गुज्रेको तारेख थाम्ने निवेदन लिई आवश्यक कारवाही गर्ने;
- समितिबाट भएको आदेश कार्यान्वयन गर्ने गराउने।
- समितिमा पेश वा प्राप्त भएका कागजपत्र बुझ्ने, भर्पाई गर्ने लगायतका कार्यहरू गर्ने।
- आवश्यकतानुसार समितिको तर्फबाट पत्राचार गर्ने।
- समितिको आदेशले तामेल गर्नुपर्ने म्याद तामेल गर्नेगराउने, तामेल भएको म्यादको तामेली जाँची रीतपूर्वकको नभए पुनः जारी गर्ने तथा अन्य अदालत वा निकायबाट प्राप्त भएको गाउँपालिका/नगरपालिकाले तामेल गरिदिनुपर्ने म्याद तामेल गर्ने गराउने।
- निर्णय किताब र उजुरीको मिसिल जिम्मा लिने।
- समितिमा दर्ता भएका विवाद तथा निवेदन लगायतका कागजातको अभिलेख तयार गर्ने र मासिक वा वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने निकाय समक्ष प्रतिवेदन तयार गरी संयोजकबाट प्रमाणित गराई सम्बन्धित निकायमा पठाउने।
- आफ्नो जिम्मा रहेका उजुरीका मिसिलमा रहेका कागजातको रीतपूर्वक नक्कल दिने।
- जिल्ला अदालतमा पुनरावेदन लाग्ने गरी निर्णय भएका विवादमा पुनरावेदन म्याद जारी गरी तामेल गर्नेगराउने।
- अदालत वा अन्य कुनै निकायमा विवादको मिसिल वा कुनै कागजात पठाउनुपर्ने भएमा समितिलाई जानकारी गराई मिसिल वा कागजात पठाउने तथा फिर्ता प्राप्त भएपछि कानून बमोजिम सुरक्षित राख्ने व्यवस्था मिलाउने।
- निर्णय किताब जिम्मा लिने। तथा
- पेश भएका निवेदन लगायतका कागजातमा समितिबाट आदेश हुनुपर्ने वा निकासालिनुपर्नेमा समिति समक्ष पेश गर्ने ।

१. पद: महिला विकास निरीक्षक

२. तह: पाचौँ

३. कार्यालय: महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा

४. सम्पादन गर्नु पर्ने कामको विवरण

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन गर्ने ।

- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास सम्बन्धी कार्य गर्ने ।
- सबै किसिमका घरेलु हिंसा लगायत लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक
- संरक्षणात्मक उपायहरू अवलम्बन गर्दै पिडितलाई पुनःस्थापना गराउने कार्य गर्ने ।
- लैंगिक उत्तरदायी बजेट निर्माणमा सहयोग गर्ने ।
- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय, असक्तको लगत अधावधिक, परिचयपत्र वितरण, सम्मान, स्वास्थ्य सुविधाको व्यवस्थापन र वितरण सम्बन्धी कार्यक्रमहरू गर्ने ।
- महिला, एकल महिला, बालबालिका, किशोरकिशोरीहरूको हकहित सम्बन्धी नीति, नियम, योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन सम्बन्धी कार्यहरू गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन कार्य गर्ने ।
- बालमैत्री शासकीय प्रबन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल गठन गर्ने ।
- बालबालिकाको हकहित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसंग सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ।
- बालबालिका परिवार सहयोग, वैकल्पिक पद्धतिको कार्यान्वयन र बाल न्याय सम्बन्धी कार्य गर्ने ।
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन कार्यमा सहयोग गर्ने ।
- असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन तथा बाल हिंसा नियन्त्रण सम्बन्धी कार्य गर्ने ।
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन गर्ने ।
- युवा जागरण, सशक्तिकरण र परिचालन सम्बन्धी कार्य गर्ने ।
- युवा सीप, उच्चमशिलता तथा नेतृत्व विकास सम्बन्धी कार्य गर्ने ।
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र, असक्त स्याहार केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा संचालनमा सहयोग गर्ने ।
- एकल महिला सम्बन्धी कार्य गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्य सम्पादन गर्ने ।

१. पद: रोजगार संयोजक
२. तह: छैठौं
३. कार्यालय: रोजगार शाखा
४. सम्पादन गर्नु पर्ने कामको विवरण
 - स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने,
 - सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने,
 - गाउँपालिकाभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,
 - रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने,
 - रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जनाकारी गराउने,
 - रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार ब्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,
 - बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,
 - आफ्ना कामकारवाहीको बारेमा नियमित रूपमा कार्यालय प्रमुख मर्फत कार्यापालिकामा पेश गर्ने,
 - ऐन तथा नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा चौमासिक रूपमा र आवश्यकता अनुसार माग भएको जुनसुकै समयमा प्रतिवेदन पठाउने,
 - आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने,
 - वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
 - बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता बैंक खाता मार्फत वितरण गर्ने व्यवस्था मिलाउने,

- रोजगारी तथा स्वरोजगारी सम्बन्धि सम्बन्धित स्थानीय तहमा कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,
- रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने।

आ.व. २०८२।०८३ मा यस गाँउपालिकाको तेस्रो त्रैमासिक विवरण अन्तर्गत सम्पादन गरेका कार्यहरुको विवरण

आर्थिक प्रशासन शाखा

चालू आर्थिक वर्षको हालसम्मको विवरण अनुसार खर्च तर्फ चालू खर्च ५३.२२ प्रतिशत, पूँजीगत खर्च २३.०२ प्रतिशत र कुल खर्च ४३.६८ प्रतिशत प्रगति भएको छ।
त्यसैगरी आम्दानी तर्फ हालसम्म ३५ करोड ८३ लाख ५८ हजार ५ सय रुपैयाँ संकलन भएको छ।

अन्य कार्यहरु:

१. पूर्ण रुपमा सुत्र प्रणालीबाट बजेट प्रविष्टि तथा आम्दानी, खर्चको लेखांकन
२. पूर्ण रुपमा सुत्र प्रणालीबाट राजस्व संकलन र लेखांकन
३. पूर्ण रुपमा अनलाईन भुक्तानी गरिएको
४. सुत्र प्रणालीबाट तलबी विवरण
५. वित्तीय विवरण तयारी तथा प्रतिवेदन सुत्रमा आधारित, यथार्थपरक र real time based रहेको
६. वित्तीय सुशासन कायम भएको

योजना शाखा

१. सम्झौता भएका योजना संख्या: ३० वटा
२. सम्पन्न भएका योजना संख्या: ३५ वटा
 - उपभोक्ता समिति/अमानतबाट संचालन भएका: ५५ वटा
 - कोटेशन प्रक्रिया संचालन भएका: ५ वटा

प्रशासन शाखा

- कार्यपालिका बैठक- ९ वटा

• गाउँसभा अधिवेशन- १ वटा (२०८२/१०/१४)

| क्र.स. | कर्मचारी विवरण | संख्या |
|--------|---|---|
| १ | नयाँ कर्मचारी भर्ना | २ जना (जनस्वास्थ्य अधिकृत र कविराज) |
| २ | जम्मा कर्मचारी (स्थायी, करार, ज्यालादारी (कार्यालय सहयोगी)) | स्थायी- ७१ जना करार- ४५ जना ज्यालादारी- ११ जना जम्मा- १२७ जना (शिक्षक बाहेक) |

राजस्व शाखा

रोहिणी गाउँपालिकाबाट हालसम्म रु. १,३१,७३,१६५.६७ संकलन भएको जुन कुल प्रक्षेपित रकम रु.१,९६,१२,८८४/- को करिब ६७.१६ प्रतिशत रहेको छ।

(दोस्रो चौमासिकमा- रु.१९ लाख ७८ हजार ४७८ रुपैयाँ राजस्व जम्मा भएको।)

शिक्षा शाखा

चालू आर्थिक वर्षको हालसम्मको विवरण:

| क्र.स. | बिषय/कार्य | विवरण | कैफियत |
|--------|--|--------------|--------|
| १. | एस ई ई परीक्षा अनुगमन | ७ पटक | |
| २. | स्यानिटरी प्याड खरीद प्रक्रियामा रहेको | | |
| ३. | तलव निकाशा तेस्रो त्रैमासिक भएको | रु.२८७१६०७८ | |
| ४. | छात्रवृत्ती पाठ्यपुस्तक निकाशा भएको | रु.३१८१२७६ | |
| ५. | दिवा खाजा निकाशा तेस्रो | रु.२१७७००० | |
| ६ | आधारभूत तह परीक्षा परीक्षा सञ्चालन | ६८७ कक्षा -८ | |
| ७ | विद्यालय अनुगमन भएको | १० वि. | |
| ८ | विद्यालयलाई खेलकुद सामग्री वितरण प्रक्रियामा रहेको | | |
| ९ | प्र. अ. तथा शिक्षा समिति बैठक | ४ पटक | |
| १० | करार शिक्षक नियुक्ति | २ जना | |
| ११ | तालिम सञ्चालन (वि. व्य. स. समिति पदाधिकारीहरुलाई) | ३२ जना | |

न्यायिक शाखा

आ.व. २०८२।०८३ मा यस गाउँपालिकाको न्यायिक शाखाले तेस्रो त्रैमासिक विवरण अन्तर्गत सम्पादन गरेका कार्यहरूको विवरण तपसिल बमोजिम रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।

| क्र.स. | उजुरीको प्रकार | तेस्रो त्रैमासिक मा दर्ता भएका उजुरी | फ-छ्यौट भएको | फछ्यौट हुन बाँकी | समयमै फछ्यौट नहुनुको कारण | कैफियत |
|--------|--|--------------------------------------|--------------|------------------|---|--------|
| १. | न्यायिक समितिले निरूपण गर्न पाउने विवाद (दफा ४७ को १ बमोजिम) | ५ | ३ | २ | विपक्ष उपस्थित नभएको कारण र बाँकी प्रक्रियामा रहेको | |
| २. | न्यायिक समितिले मेलमिलापबाट मात्र निरूपण गर्न पाउने विवाद (दफा ४७ को २ बमोजिम) | १० | ७ | ३ | बाँकी प्रक्रियामा रहेको | |
| जम्मा | | १५ | १० | ५ | | |

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा

| अपाङ्गता परिचयपत्र वितरण | पुरुष | महिला | जम्मा संख्या |
|--------------------------|-------|-------|--------------|
| क वर्ग | १ | १ | २ |
| ख वर्ग | २ | - | २ |
| ग वर्ग | १ | - | १ |
| घ वर्ग | - | - | - |
| जम्मा | ४ | १ | ५ |

अन्य कार्यक्रमहरू

- महिला हिंसा तथा घरेलु हिंसा विरुद्ध तथा बाल अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम
- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम
- जेष्ठ नागरिक पोषण वितरण कार्यक्रम

पशु शाखा

| क्र. सं. | कार्यको विवरण |
|----------|--|
| १ | गोबर परीक्षण लाभान्वित कृषक १९५ |
| २ | खशी वन्ध्याकरण ४५ वटा |
| ३ | माइनर उपचार सेवा लाभान्वित कृषक ७१ जना |
| ४ | मेजर उपचार सेवा २ जना |
| ५ | भैसी फर्म दर्ता ३ वटा |
| ६ | वाखा पालन तालिम लाभान्वित कृषक ४३५ |
| ७ | कुखुरा पालन तालिम लाभान्वित कृषक ४८५ |

सहकारी, उद्योग तथा रोजगारी प्रवर्द्धन शाखा

| व्यवसाय | जम्मा | नविकरण | नयाँ दर्ता | खारेज |
|---------------|-------|--------|------------|-------|
| व्यवसाय दर्ता | २१ | १० | १० | १ |
| घ वर्गको | १ | १ | - | - |
| जम्मा | २२ | ११ | १० | १ |

सामाजिक सुरक्षा तथा पंजीकरण शाखा

| क्र. सं. | कार्यको विवरण |
|----------|---|
| | सामाजिक सुरक्षा भत्ता तेस्रो किस्ता वितरण, |
| | ३७९५ जना |
| | सामाजिक सुरक्षा भत्ता नया लाभग्राही दर्ता |
| | १६९ जना |
| | व्यक्तिगत घटना दर्ताहरूको विवरण अद्घावधिकरण, |
| | जन्म २१३, मृत्यु ९, सम्बन्ध बिच्छेद ३, विवाह |

| | |
|---|------------------|
| | ३८ र बसाइ सराई ७ |
| सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण अर्थात् अर्थावधिकरण, | जम्मा ३७९५ जना |
| व्यक्तिगत घटना दर्ताको पुरानो प्रमाणित रेकार्ड (श्रेस्ता उतार) प्रदान गरिएको, | २२३ |
| सामाजिक सुरक्षा भत्ता एम.आइ.एस.सिस्टममा दोहोरो प्रविष्ट भएको तथा भत्ता प्राप्त गर्न योग्य नभएको व्यक्तिहरूको लगत कट्टा गरिएको र तिनको अभिलेख राखिएको, | ९७ |

कृषि शाखा

| क्र.स. | कार्यक्रमको नाम | स्वीकृत बजेट रकम | खर्च बजेट रकम | कैफियत |
|--------|--|------------------|---------------|--------------------------------|
| १ | ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाको लेखाजोखा | २४०००० | २३६००० | |
| २ | HPV खोप अभियान | २५०००० | २०२६६५ | |
| ३ | ज्येष्ठ नागरिक घरभेट स्वास्थ्य कार्यक्रम | - | - | स्वास्थ्य कार्यालयको कार्यक्रम |
| ४ | महिला स्वास्थ्य संयसेविका कार्यक्रमको पुनर्ताजगी तालिम | १००००० | ९६६०० | |
| ५ | उत्तर प्रसुति घरभेट (PNC Home Visit) कार्यक्रमको समिक्षा | ५५२०० | ५२७०० | |
| ६ | गाउँपालिका अध्यक्षसँग बालिका बिमा कार्यक्रमको बिमालेख वितरण तथा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखिकरण गोष्ठी | ७११७० | ४१०२० | |

स्वास्थ्य शाखा

| क्र.स. | कार्यक्रमको नाम | स्वीकृत बजेट रकम | खर्च बजेट रकम | कैफियत |
|--------|--|------------------|---------------|--------|
| १ | ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्थाको लेखाजोखा | २४०००० | २३६००० | |

| | | | | |
|---|--|--------|--------|--------------------------------|
| २ | HPV खोप अभियान | २५०००० | २०२६६५ | |
| ३ | ज्येष्ठ नागरिक घरभेट स्वास्थ्य कार्यक्रम | - | - | स्वास्थ्य कार्यालयको कार्यक्रम |
| ४ | महिला स्वास्थ्य संयसेविका कार्यक्रमको पुनर्ताजगी तालिम | १००००० | ९६६०० | |
| ५ | उत्तर प्रसुति घरभेट (PNC Home Visit) कार्यक्रमको समिक्षा | ५५२०० | ५२७०० | |
| ६ | गाउँपालिका अध्यक्षसँग बालिका बिमा कार्यक्रमको बिमालेख वितरण तथा स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखिकरण गोष्ठी | ७११७० | ४१०२० | |

भौतिक पूर्वाधार शाखा

ठेक्काहरुको प्रगति विवरण

| क्र. सं. | योजनाको नाम | सम्झौता रकम | प्रगति प्रतिशत |
|----------|--|--|----------------|
| १. | गाउँपालिकाको प्रशासनिक भवन निर्माण | ९,११,४३,८२७.८२ १०५२३८२८३(भेरियसन पछि) | ८८.९०% |
| २. | १५ शैयाको अस्पताल निर्माण | १२,८५,९९,११८.७९ | ३३% |
| ३. | पिपरहवा स्वास्थ्य चौकी निर्माण | २,१८,६४,८९२.१९ | ८७% |
| ४. | १ नं. वडा कार्यालय भवन निर्माण | ७१,५८,८६७.४६ | १००% |
| ५. | रोहिणी-३ कोटहीमाई मन्दिर देखि रोहिणी-२ पोखरभिण्डी जाने सडक कालोपत्रे | १८३६४१२२.७८ | ८७% |
| ६. | बगहा मा.वि.मा ४ कोठे भवन तथा शौचालय निर्माण | ७१३०००८.७२ | ९८.२९% |

प्रदेश सरकारबाट हस्तान्तरित योजना/कार्यक्रम

| क्र. सं. | योजनाको नाम | योजनाको प्रकार | प्रगति प्रतिशत |
|----------|---|----------------|----------------|
| १. | रोहिणी-२ भटपुरवा-लखनौतिया-संलहवा जाने सडक निर्माण | समपुरक | ९.७५% |
| २. | रोहिणी वडा नं. २को अधुरो | विशेष | ३५.७६% |

| | | |
|----------------------------|--|--|
| स्वास्थ्य चौकी भवन निर्माण | | |
|----------------------------|--|--|

रोजगार सेवा केन्द्र

१. श्रम स्विकृतिको लागि सहजिकरण
२. बैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहयोगको लागि सहजिकरण
३. बैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायता कार्यक्रमका लागि निवेदन संकलन र FEWIMS प्रणालिमा विवरण अध्यावधिक
४. EMIS प्रणालिमा विवरण अध्यावधिक

भवन तथा बस्ति विकास शाखा

१. नक्सा फाईल दर्ता संख्या- १७ वटा
२. नक्सा फाईल पास संख्या- ९ वटा

विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरण शाखा

१. विपद जोखिम नक्साङ्कनको कार्य सम्पन्न।

वडा कार्यालय तर्फको प्रगति विवरण

वडा १

बैठक सम्बन्धी विवरण :

| क्र.स. | विवरण | सङ्ख्या | कैफियत |
|--------|----------------|---------|--------|
| १ | वडा समिति बैठक | १२ | |

पञ्जिकरण सम्बन्धी विवरण :

| क्र.स. | विवरण | नयाँ दर्ता सङ्ख्या | प्रतिलिपी जारी संख्या | कैफियत |
|--------|--------|--------------------|-----------------------|--------|
| १ | जन्म | ३५ | ७४ | |
| २ | मृत्यु | १० | ० | |

| | | | | |
|---|-----------------|----|--------------|---|
| ३ | बिवाह | १७ | ३ | |
| ४ | सम्बन्ध बिच्छेद | ० | ० | |
| ५ | बसाइसराई गएको | ४ | २ वटा ४ जना | ० |
| ६ | बसाइसराई आएको | | २ वटा १२ जना | ० |

सामाजिक सुरक्षा सम्बन्धि संख्यात्मक विवरण :

| क्र. सं. | बिबरण | जम्मा कायम संख्या |
|----------|--------------|-------------------|
| १ | नयाँ दर्ता | १७ |
| २ | लगतकट्टा | ८ |
| | जम्मा | २५ |

सिफारिस तथा प्रमाणित सम्बन्धी विवरण :

| क्र.स. | विवरण | सङ्ख्या | कैफियत |
|--------|--------------------------------|---------|--------|
| १ | नेपाली नागरिकता प्रमाण पत्र | ५४ | |
| २ | प्रतिलिपी नागरिकता प्रमाण पत्र | ४२ | |
| ३ | अंगिकृत नागरिकता सिफारिस | ४ | |
| ४ | नाता प्रमाणित | २० | |
| ५ | चारकिल्ला सिफारिस | ६२ | |
| ६ | आयस्रोत प्रमाणित | ४ | |
| ७ | अन्य सिफारिस/ प्रमाणित | ३४४ | |
| ८ | व्यक्ति प्रमाणित | १ | |
| ९ | आर्थिक सहयोग सिफारिस | २ | |
| १० | जम्मा पत्र दर्ता | २८९ | |
| ११ | जम्मा पत्र चलानी | ४३३ | |

राजस्व संकलन सम्बन्धी विवरण :

| क्र.स. | विवरण | रकम |
|--------|---------------------------|----------|
| १ | भुमिकर मालपोत | ८७३०८.०४ |
| २ | वहाल कर | ६५००० |
| ३ | अन्य प्रसाशनिक सेवा शुल्क | २१३२० |

| | | |
|---|-----------------------|--------------------|
| ४ | नक्सापास दस्तुर | १२४१४ |
| ५ | सिफारिस दस्तुर | १२६३७३.२७ |
| ६ | व्यक्तिगत घटना दस्तुर | ४२००० |
| ७ | नाता प्रमाणित दस्तुर | ६००० |
| ८ | अन्य दस्तुर | १११२७.७५ |
| | कुल जम्मा | ३,५९,१२९.०६ |

वडा २

| योजना तर्फ | | | | | |
|--------------------------------|-----------------------------|------------------|------------|------------|--------------|
| क्रम.सं. | प्रगति विवरणको क्षेत्र | जम्मा सं. | सम्पन्न | अधुरो | बाँकि |
| १ | आर्थिक बिकास तर्फ | 6 | 2 | ० | 4 |
| २ | सामाजिक विकास तर्फ | 29 | 2 | ० | २7 |
| ३ | पूर्वाधार विकास तर्फ | 6 | ०० | ० | ६ |
| ४ | सुशासन तथा अन्तर सम्बन्धित | ४ | 1 | ० | 3 |
| पंजीकरण तर्फ | | | | | |
| क्रम.सं. | शिर्षक | जम्मा | पुरुष | महिला | तेस्रो लिङ्ग |
| १ | जन्म दर्ता | 11 | 08 | 19 | |
| २ | मृत्यु दर्ता | 05 | 01 | 06 | |
| ३ | बिबाह दर्ता | 12 | 12 | 12 | |
| ४ | बसाइसराई दर्ता | | सरि आएको-1 | सरि गएको-1 | |
| ५ | सम्बन्ध बिच्छेद दर्ता | ० | -- | -- | |
| सामाजिक सुरक्षा सम्बन्धि विवरण | | | | | |
| क्रम.सं. | शिर्षक | संख्या | पुरानो | नयाँ | |
| १ | अन्य जेष्ठ नागरिक भत्ता | 356 | 345 | 11 | |
| २ | जेष्ठ नागरिक भत्ता (दलित) | 54 | 48 | 06 | |
| ३ | जेष्ठ नागरिक एकल महिला | 18 | 17 | 1 | |
| ४ | बिधवा | 60 | 59 | 1 | |
| ५ | पूर्ण अपाङ्गता भत्ता | 13 | 12 | 1 | |
| ६ | अति अशक्त अपाङ्गता भत्ता | 18 | 18 | 1 | |
| ७ | दलित बालबालिका | 56 | 54 | 2 | |
| | जम्मा | 575 | 552 | 23 | |
| राजस्व संकलन | | | | | |
| क्रम.सं. | आय शिर्षकको नाम | संकलित रकम | | | |
| १ | अन्य प्रशासनिक सेवा शुल्क | रु.40121 | | | |
| २ | भूमिकर/मालपोत | रु.46512 | | | |
| ३ | सिफारिस दस्तुर | रु.36212 | | | |
| ४ | व्यक्तिगत घटना दर्ता दस्तुर | रु.12500 | | | |
| ५ | नाता प्रमाणित | रु.2400 | | | |
| ६ | अन्य दस्तुर | रु.30122 | | | |
| | जम्मा | रु.167867 | | | |

यस वडा नं. २ को कार्यालयबाट प्रदान गरिएका सेवा तथा तिनको संख्या :

- जम्मा दर्ता निवेदन दर्ता 285(नागरिकताको निवेदन 35 वटा र अन्य निवेदन 250 वटा)
- जम्मा चलानी 322

वडा नं. ३

बैठक सम्बन्धी विवरण :

| क्र.स. | विवरण | सङ्ख्या | कैफियत |
|--------|----------------|---------|--------|
| १ | वडा समिति बैठक | १२ | |
| २ | अन्य बैठक | ३ | |

१. पञ्जिकरण सम्बन्धी विवरण :

| क्र.स. | विवरण | नयाँ दरता सङ्ख्या | प्रतिलिपी जारी संख्या | कैफियत |
|--------|-----------------|-------------------|-----------------------|--------|
| १ | जन्म | ४३ | १६५ | |
| २ | मृत्यु | १५ | ४ | |
| ३ | बिवाह | २० | २ | |
| ४ | सम्बन्ध बिच्छेद | ० | १ | |
| ५ | बसाइसराई गएको | १ वटा ४ जना | ० | |
| ६ | बसाइसराई आएको | ० | ० | |

२. सामाजिक सुरक्षा सम्बन्धी विवरण :

| समाजिक सुरक्षा किसिम | दोस्रो त्रैमासिक | | | |
|---------------------------|------------------|---------|--------------------|-----------------|
| | कायम संख्या | रकम | वितरण गरेको संख्या | वितरण गरेको रकम |
| अन्य जेष्ठ नागरिक भत्ता | ३४७ | ४१३३०६६ | ३४५ | ४१३२१३३ |
| जेष्ठ नागरिक भत्ता (दलित) | ४६ | ३६७०८० | ४६ | ३६७०८० |
| जेष्ठ नागरिक एकल महिला | ४४ | ३५११२० | ४४ | ३५११२० |
| विधवा | ८९ | ७०७५६० | ८९ | ७०७५६० |
| पूर्ण अपाङ्गता भत्ता | ११ | १३१६७० | ११ | १३१६७० |
| अति अशक्त अपाङ्गता भत्ता | ४३ | २७४५१२ | ४३ | २७४५१२ |
| दलित बालबालिका | ६३ | ९६०४३ | ६३ | ९६०४३ |

| | | | | |
|---------------|-----|---------|-----|---------|
| लोपन्मुख जाति | १८ | २१५४६० | १८ | २१५४६० |
| जम्मा | ६६१ | ६२७६५११ | ६५९ | ६२७५५७८ |

3. सामाजिक सुरक्षा सम्बन्धि संख्यात्मक विवरण :

जिल्ला : रुपन्देही गा.पा./न.पा. : रोहिणी वडा : ३ आर्थिक वर्ष : २०८२/८३

| लक्षित समुह | गत आ.व. बाट नविकरण भएको संख्या | दोस्रो त्रैमासिक | | | तेस्रो त्रैमासिक | | | बार्षिक कायम संख्या | | | जम्मा संख्या |
|------------------------------|--------------------------------------|-------------------|--------------|----------------------|-------------------|--------------|----------------------|------------------------|-------|------|-----------------|
| | | नयाँ थप संख्या | लगत कट्टा | जम्मा कायम संख्या | नयाँ थप संख्या | लगत कट्टा | जम्मा कायम संख्या | पुरुष | महिला | अन्य | |
| अन्य जेष्ठ नागरिक भत्ता | ३५५ | २ | ४ | ३५२ | ० | १ | ३५१ | १६२ | १८९ | ० | ३५१ |
| जेष्ठ नागरिक भत्ता (दलित) | ४१ | १ | १ | ४४ | १ | ० | ४५ | २१ | २४ | ० | ४५ |
| जेष्ठ नागरिक एकल महिला | ३८ | २ | ० | ४० | ० | ० | ४० | ० | ४० | ० | ४० |
| विधवा | ८७ | १ | ० | ८९ | १ | ० | ९० | ० | ९२ | ० | ९२ |
| पूर्ण अपाङ्गता भत्ता | १० | ० | ० | ११ | ० | ० | ११ | ७ | ४ | ० | ११ |
| अति अशक्त अपाङ्गता भत्ता | ४२ | ० | ० | ४३ | १ | ० | ४४ | २४ | २० | ० | ४४ |
| लोपन्मुख बालबालिका | ० | ० | ० | १ | ० | ० | १ | १ | ० | ० | १ |
| दलित बालबालिका | ६५ | ६ | ४ | ६८ | ३ | ३ | ६८ | ३४ | ३४ | ० | ६८ |
| लोपन्मुख जाति | १६ | २ | ० | १८ | ० | ० | १८ | ९ | ९ | ० | १८ |
| जम्मा | ६५४ | १४ | ९ | ६६६ | ६ | ४ | ६६८ | २५८ | ४१२ | ० | ६७० |

4. सिफारिस तथा प्रमाणित सम्बन्धी विवरण :

| क्र.स. | विवरण | संख्या | कैफियत |
|--------|--------------------------------|--------|--------|
| १ | नेपाली नागरिकता प्रमाण पत्र | ७० | |
| २ | प्रतिलिपी नागरिकता प्रमाण पत्र | ३८ | |
| ३ | अंगिकृत नागरिकता सिफारिस | ७ | |
| ४ | नाता प्रमाणित नेपाली | ३७ | |

| | | | |
|----|-----------------------|-----|--|
| | | | |
| ५ | व्यवसाय दर्ता सिफारिस | ३ | |
| ६ | व्यवसाय बन्द सिफारिस | ४ | |
| ७ | चारकिल्ला सिफारिस | १६६ | |
| ८ | आयस्रोत प्रमाणित | १८ | |
| ९ | अन्य प्रमाणित | ६४ | |
| १० | अन्य सिफारिस | ४५५ | |
| ११ | व्यक्ति प्रमाणित | ४ | |
| १२ | आर्थिक सहयोग सिफारिस | ६ | |
| १३ | जम्मा पत्र दर्ता | ६०८ | |
| १४ | जम्मा पत्र चलानी | ७५६ | |

५.राजस्व संकलन सम्बन्धी विवरण :

आ.व. : २०८२/८३ अवधी : २०८२/०८/०१ देखि २०८२/११/३० सम्म

| क्र.सं. | राजस्व शीर्षक | रकम | कैफियत |
|-----------|-----------------------------|--------------|--------|
| १ | सम्पती कर | १,८०,४९५००. | |
| २ | भुमिकर/मालपोत | ३,५०,०८१०४. | |
| ३ | वहाल कर | ४,०४,६८१९६. | |
| ४ | अन्य प्रशासनिक सेवा शुल्क | १,०८,०२८००. | |
| ५ | सिफारिश दस्तुर | २,५४,३८६५०. | |
| ६ | व्यक्तिगत घटना दर्ता दस्तुर | ६८,७००००. | |
| ७ | नाता प्रमाणित दस्तुर | ५,२००००. | |
| ८ | व्यवसाय कर | ५५०००. | |
| कुल जम्मा | | १३,७२,१२२५०. | |

| | | |
|--|------------|--|
| | योजना तर्फ | |
|--|------------|--|

| क्रम.सं. | प्रगति विवरणको क्षेत्र | जम्मा सं. | सम्पन्न | अधुरो | बाँकि |
|---------------------------------------|-----------------------------|----------------|------------|------------|--------------|
| १ | आर्थिक बिकास तर्फ | ६ | ० | ० | ६ |
| २ | सामाजिक विकास तर्फ | १६ | ० | ० | १६ |
| ३ | पूर्वाधार विकास तर्फ | ११ | ०० | ० | |
| ४ | सुशासन तथा अन्तर सम्बन्धित | ४ | ० | ० | ४ |
| पंजीकरण तर्फ | | | | | |
| क्रम.सं. | शिर्षक | जम्मा | पुरुष | महिला | तेस्रो लिङ्ग |
| १ | जन्म दर्ता | २५ | १४ | ११ | |
| २ | मृत्यु दर्ता | १४ | ८ | ६ | |
| ३ | बिबाह दर्ता | १२ | १२ | १२ | |
| ४ | बसाइसराई दर्ता | | सरि आएको-० | सरि गएको-७ | |
| ५ | सम्बन्ध बिच्छेद दर्ता | ० | -- | -- | |
| सामाजिक सुरक्षा सम्बन्धि विवरण | | | | | |
| क्रम.सं. | शिर्षक | संख्या | पुरानो | नयाँ | |
| १ | अन्य जेष्ठ नागरिक भत्ता | २९७ | २९९ | १ | |
| २ | जेष्ठ नागरिक भत्ता (दलित) | ३९ | ३५ | ४ | |
| ३ | जेष्ठ नागरिक एकल महिला | २३ | २३ | ० | |
| ४ | बिधवा | ७६ | ७५ | १ | |
| ५ | पूर्ण अपाङ्गता भत्ता | ५ | ५ | ० | |
| ६ | अति अशक्त अपाङ्गता भत्ता | २३ | २३ | ० | |
| ७ | दलित बालबालिका | ४९ | ५२ | २ | |
| ८. | लोपन्मुख जाति | ६ | ६ | ० | |
| ८. | जम्मा | ५१० | ५१८ | ७ | |
| राजस्व संकलन | | | | | |
| क्रम.सं. | आय शिर्षकको नाम | संकलित रकम | | | |
| १ | अन्य प्रशासनिक सेवा शुल्क | रु.२०,२५५।- | | | |
| २. | वहाल कर | रु.५३०८५।- | | | |
| ३. | सम्पति कर | रु.२५८९००।- | | | |
| ४. | भूमिकर/मालपोत | रु.५४,४६८.०२ | | | |
| ५. | सिफारिस दस्तुर | रु.७९८९७.२५।- | | | |
| ६. | व्यक्तिगत घटना दर्ता दस्तुर | रु.१४,३००।- | | | |
| ७. | नाता प्रमाणित | रु.८,२००।- | | | |
| ८. | अन्य दस्तुर | रु.२३०७०.२३।- | | | |
| | जम्मा | रु.५१२१७५.५०।- | | | |

वडा नं ४

- नागरिकताको निवेदन ६१
- जम्मा चलानी ३७१

वडा ५

| योजना तर्फ | | | | | |
|--------------------------------|----------------------------|-----------|---------|-------|------------------|
| क्रम.सं. | प्रगति विवरणको क्षेत्र | जम्मा सं. | सम्पन्न | अधुरो | बाँकि |
| १ | आर्थिक बिकास तर्फ | ३ | १ | - | २ |
| २ | सामाजिक विकास तर्फ | १६ | ५ | | ११ |
| ३ | पूर्वाधार विकास तर्फ | ९ | २ | ५ | २ |
| ४ | सुशासन तथा अन्तर सम्बन्धित | ६ | ४ | - | २ |
| पंजीकरण तर्फ | | | | | |
| क्रम.सं. | शिर्षक | जम्मा | पुरुष | महिला | तेस्रो लिङ्ग |
| १ | जन्म दर्ता | १८ | ११ | ०७ | - |
| २ | मृत्यु दर्ता | ०७ | ०४ | ०३ | - |
| ३ | बिवाह दर्ता | ०८ | - | - | - |
| ४ | बसाइसराई दर्ता | ०१ | - | - | - |
| ५ | सम्बन्ध बिच्छेद दर्ता | ० | - | - | - |
| सामाजिक सुरक्षा सम्बन्धि विवरण | | | | | |
| क्रम.सं. | शिर्षक | संख्या | पुरानो | नयाँ | |
| १ | अन्य जेष्ठ नागरिक भत्ता | २५५ | २५५ | ० | |
| २ | जेष्ठ नागरिक भत्ता (दलित) | ६४ | ६० | ०४ | |
| ३ | जेष्ठ नागरिक एकल महिला | १६ | १६ | ० | |
| ४ | बिधवा | ४६ | ४६ | ० | |
| ५ | पूर्ण अपाङ्गता भत्ता | ०२ | ०२ | ० | |
| ६ | अति अशक्त अपाङ्गता भत्ता | १३ | १३ | ० | |
| ७ | दलित बालबालिका | ९० | ८३ | १ | लागतकट्टा ८ जना |
| ८ | लोपोन्मुख जाति | ०६ | ०६ | ० | |
| | जम्मा | ४८६ | ४८९ | ०५ | ८ जना लागत कट्टा |
| क्रम.सं. | आय शिर्षकको नाम | | | | |

| | | | | | |
|---|--------------------------------|--|--|-----------|--|
| १ | अन्य प्रशासनिक सेवा शुल्क | | | २३९६५.५० | |
| २ | भूमिकर/मालपोत | | | ९७५५२.०९ | |
| ३ | सिफारिस दस्तुर | | | ९८७६२.७१ | |
| ४ | व्यक्तिगत घटना दर्ता दस्तुर | | | ३८९०० | |
| ५ | नाता प्रमाणित | | | ५२०० | |
| ६ | अन्य दस्तुर | | | ६३११२.२५ | |
| | जम्मा | | | ३२७४९२.५५ | |

यस वडा नं. ५ को कार्यालयबाट प्रदान गरिएका सेवा तथा तिनको संख्या :

- जम्मा दर्ता निवेदन दर्ता ३८६ (नागरिकताको निवेदन ४० वटा र अन्य निवेदन १३५वटा)
- जम्मा चलानी ३७४

वडा नं. ६ बोदवार

| योजना तर्फ | | | | | |
|--------------|----------------------------|-----------|---------|-------|-----------------|
| क्रम.सं. | प्रगति विवरणको क्षेत्र | जम्मा सं. | सम्पन्न | अधुरो | बाँकि |
| 1 | आर्थिक बिकास तर्फ | 3 | 2 | 0 | 1 |
| 2 | सामाजिक विकास तर्फ | 15 | 3 | 0 | 12 |
| 3 | पूर्वाधार विकास तर्फ | 15 | 0 | 0 | 15 |
| 4 | सुशासन तथा अन्तर सम्बन्धित | 4 | 2 | 0 | 2 |
| पंजीकरण तर्फ | | | | | |
| क्रम.सं. | शिर्षक | जम्मा | पुरुष | महिला | तेस्रो लिङ्ग |

| | | | | | |
|---|-----------------------|----|------------|------------|--|
| 1 | जन्म दर्ता | 3५ | 17 | 18 | |
| 2 | मृत्युदर्ता | 18 | 12 | 6 | |
| 3 | बिबाह दर्ता | 14 | 14 | 14 | |
| 4 | बसाइसराई दर्ता | | सरि आएको-0 | सरि गएको-1 | |
| 5 | सम्बन्ध बिच्छेद दर्ता | ० | -- | -- | |

| क्रम.सं. | शिर्षक | संख्या | पुरानो | नयाँ |
|----------|---------------------------|-------------|--------|------|
| 1 | अन्य जेष्ठ नागरिक भत्ता | 249 | 248 | 1 |
| 2 | जेष्ठ नागरिक भत्ता (दलित) | 44 | 43 | 1 |
| 3 | जेष्ठ नागरिक एकल महिला | 16 | 16 | ० |
| 4 | बिधवा | 44 | 43 | 1 |
| 5 | पूर्ण अपाङ्गता भत्ता | 8 | 8 | ० |
| 6 | लाेपनमुख जाती | 21 | 11 | 10 |
| 7 | अति अशक्त अपाङ्गता भत्ता | 25 | 24 | 1 |
| 8 | दलित बालबालिका | 58 | 27 | 31 |
| | जम्मा | 465 | 420 | 45 |
| क्रम.सं. | आय शिर्षकको नाम | संकलित रकम | | |
| 1 | अन्य प्रशासनिक सेवा शुल्क | 34105 - | | |
| 2 | भूमिकर/मालपोत | 52712.281 - | | |

| | | | | |
|---|-----------------------------|-------------|--|--|
| 3 | सिफारिस दस्तुर | 104775.35 - | | |
| 4 | व्यक्तिगत घटना दर्ता दस्तुर | 61400 - | | |
| 5 | नाता प्रमाणित | 6800 - | | |
| 6 | अन्य दस्तुर | 33260.44 - | | |
| 7 | बहालकर | 12600 I- | | |
| | जम्मा | 305653.07 | | |

यस वडा नं. 6 को कार्यालयबाट प्रदान गरिएका सेवा तथा तिनको संख्या :

- जम्मा दर्ता निवेदन दर्ता ३१६ (नागरिकताको निवेदन ७२ वटा)
- जम्मा चलानी ४१०

वडा नं. ७ पजरकट्टी

| योजना तर्फ | | | | | |
|--------------------------------|----------------------------|-----------|------------|------------|--------------|
| क्रम.सं. | प्रगति विवरणको क्षेत्र | जम्मा सं. | सम्पन्न | अधुरो | बाँकि |
| १ | आर्थिक बिकास तर्फ | ६ | ६ | ० | ६ |
| २ | सामाजिक विकास तर्फ | २९ | १ | ० | २८ |
| ३ | पूर्वाधार विकास तर्फ | ०६ | ०० | ० | ६ |
| ४ | सुशासन तथा अन्तर सम्बन्धित | ४ | ० | ० | ४ |
| पंजीकरण तर्फ | | | | | |
| क्रम.सं. | शिर्षक | जम्मा | पुरुष | महिला | तेस्रो लिङ्ग |
| १ | जन्म दर्ता | ५४ | ३१ | २३ | |
| २ | मृत्यु दर्ता | १३ | ०४ | ०९ | |
| ३ | बिबाह दर्ता | २४ | २४ | २४ | |
| ४ | बसाइसराई दर्ता | | सरि आएको-१ | सरि गएको-० | |
| ५ | सम्बन्ध बिच्छेद दर्ता | १ | -- | -- | |
| सामाजिक सुरक्षा सम्बन्धि विवरण | | | | | |
| क्रम.सं. | शिर्षक | संख्या | पुरानो | नयाँ | |
| १ | अन्य जेष्ठ नागरिक भत्ता | ३४३ | ३४२ | १ | |
| २ | जेष्ठ नागरिक भत्ता (दलित) | ४८ | ४६ | २ | |
| ३ | जेष्ठ नागरिक एकल महिला | २२ | १६ | ६ | |
| ४ | बिधवा | ५३ | ५२ | १ | |
| ५ | पूर्ण अपाङ्गता भत्ता | १० | १० | ० | |
| ६ | अति अशक्त अपाङ्गता भत्ता | १९ | १८ | १ | |

| | | | | | |
|---------------------|-----------------------------|-------------------|-----|----|--|
| ७ | दलित बालबालिका | ६१ | ५७ | ४ | |
| | जम्मा | ५५६ | ५४१ | १५ | |
| राजस्व संकलन | | | | | |
| क्रम.सं. | आय शिर्षकको नाम | संकलित रकम | | | |
| १ | अन्य प्रशासनिक सेवा शुल्क | रु.५०,३७०/- | | | |
| २ | भूमिकर/मालपोत | रु. ७६,९७६।२७ | | | |
| ३ | सिफारिस दस्तुर | रु.१,३२,९८५।९० | | | |
| ४ | व्यक्तिगत घटना दर्ता दस्तुर | रु.१,०२,९००/- | | | |
| ५ | नाता प्रमाणित | रु.८,४००/- | | | |
| ६ | बहाल कर | रु. १४,४००/- | | | |
| ७ | अन्य दस्तुर | रु.२,५००/- | | | |
| | जम्मा | रु.३,७४,१३२।१७ | | | |

यस वडा नं. ७ को कार्यालयबाट प्रदान गरिएका सेवा तथा तिनको संख्या :

- जम्मा दर्ता निवेदन दर्ता ५१२ (नागरिकताको निवेदन १५९ वटा र अन्य निवेदन ३५३ वटा)
- जम्मा चलानी ६३५

गाउँपालिकाको सम्पर्क विवरण

रोहिणी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

धकधई, रुपन्देही

लुम्बिनी प्रदेश, नेपाल

फोन नं. ९८५७०१७०९७, ०७१-४११०४७

वेबसाइट: www.rohinimun.gov.np

इमेल: rohinigaupalika1@gmail.com

जियो लोकेशन: २७.५१३३१७०, ८३.५३९९८७३ (GG७R+७३३, Parasi Road, Ramgram
३३००७)